

कम्पनी ऐन, २०६३ अन्तर्गत संस्थापित र
वैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कामकारोबार गर्ने



आधिसोला लघुवित्त वित्तीय संस्था लि.
Adhikhola Laghubitta Bittiya Sastha Ltd.

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त संस्था (१० जिल्ला कार्य क्षेत्र भएको)
बयर घारी, भीरकोट, स्याङ्जा, नेपाल, फोन नं.: ०६३-४००१०३
E-mail : info@albs.com.np, Website: www.albs.com.np
को

(धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ३० तथा कम्पनी ऐन, २०६३ को दफा २३ अन्तर्गत प्रकाशित)

विवरण-पत्र

विवरण	वास्तविक		आ.ब. ०७५/०७६ चैत्र मसान्त	प्रक्षेपित		
	आ.ब. ०७३/०७४	आ.ब. ०७४/०७५		आ.ब. ०७५/०७६	आ.ब. ०७६/०७७	आ.ब. ०७७/०७८
प्रति शेयर नेटवर्थ (रु.)	७०.१५	८७.७२	१०६.३८	१०५.६४	१३७.१७	१७७.१०
प्रति शेयर आमदानी (रु.)	(३०)	(२.७३)	१८.६६	२१.६८	३१.५३	३९.९२
संचित नाफा/(नोक्सान) (रु. हजारमा)	(५,७३२)	(७,३६७)	१,३६५	२,७७८	२७,३७३	५८,५१३

वित्तीय संस्थाको जारी पूँजी रु.१० करोडको ४०% प्रतिशतले हुन आउने रु.४ करोड रकम बराबरको प्रति शेयर रु.१००/- अंकित दरका ४,००,००० कित्ता साधारण शेयर मध्ये जारी पूँजीको ०.५% अर्थात् ५,००० कित्ता शेयर कर्मचारीहरु तथा सर्वसाधारणहरुलाई छुट्टयाएको मध्येको ५% अर्थात् २०,००० कित्ता शेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी रहने ३,७५,००० कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशन ।

दरखास्तसाथ प्रति साधारण शेयर रु.१००/- का दरले शतप्रतिशत भुक्तानी माग गरिएको ।

लगानीमा हुने जोखिम सम्बन्धी उद्घोषण :

धितोपत्रमा गरिने लगानीमा जोखिम हुने भएकोले त्यस्तो जोखिमको मूल्याङ्कन गर्ने प्रमुख दायित्व लगानीकर्ता स्वयंको हुनेछ र धितोपत्रको निष्काशन मूल्यले सूचिकरण पश्चात धितोपत्र बजारमा हुने कारोबार मूल्य नजनाउने हुँदा यस विवरणपत्रको **दफा ८** मा उल्लेखित जोखिमहरु समेतको अध्ययन गरेर मात्र लगानी सम्बन्धी निर्णय लिन सुझाव गरिन्छ ।

नियमन निकायको जवाफदेहीता नरहने उद्घोषण :

यस विवरणपत्रमा उल्लेखित धितोपत्र सार्वजनिक निष्काशनको लागि तयार गरिएको यस विवरणपत्रलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम नेपाल धितोपत्र बोर्डले स्वीकृती प्रदान गरेको छ । यसरी बोर्डले स्वीकृती प्रदान गरेको कारणबाट कसैले पनि नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय वा सम्बद्ध अन्य नियमन निकायले विवरणपत्रमा उल्लिखित कुराको सत्यता वा निष्काशनकर्ता वा परियोजनाको आर्थिक सक्षमताको बारेमा कुनै प्रकारको प्रत्याभूत गरेको वा जिम्मेवारी लिएको मानिने छैन ।

यस विवरणपत्र अनुसार सर्वसाधारणहरुमा निष्काशन गरिने साधारण शेयरको लागि “क्रेडिट रेटिङ्ग नियमावली, २०६८” को नियम ३ मा भएको ब्यवस्था बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था ईका नेपाल लि., डिल्लीबजार, काठमाण्डौबाट क्रेडिट रेटिङ्ग गराई “ईका एनपि आईपिओ ग्रेड ४” प्रमाणपत्र प्राप्त गरेको छ । ईका नेपालले १ देखि ५ प्वाइन्ट ग्रेडिङ्ग प्रदान गर्दछ । जसमा ग्रेड १ ले बलिया आधार जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ । “ईका एनपि आईपिओ ग्रेड ४” ले औसत भन्दा कमजोर (Below Average Fundamental) आधारहरु जनाउँदछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने +(Plus) चिन्हले यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ ।

ग्रेड प्रदान गरेको मिति : मार्च २८, २०१९

ग्रेड बहाल रहने अवधि : मार्च २७, २०२० सम्म ।

नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत भएको मिति : २०७६/३/५

धितोपत्र निष्काशन खुल्ला हुने मिति : २०७६/३/२२

कम्पनी रजिष्ट्रारको कार्यालयमा विवरणपत्र दर्ता भएको मिति : २०७६/३/१२

धितोपत्र निष्काशन बन्द हुने मिति (छिटोमा) : २०७६/३/२५

धितोपत्र निष्काशन बन्द हुने मिति (ढिलोमा) : २०७६/४/२०

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक



एनआईबिएल एस क्यापिटल लिमिटेड

पो.बनं. २३२४, लाजिम्पाट, काठमाडौं, नेपाल

फोन: ४००५०८०, फ्याक्स: ४००५०८४

Email: info@niblcapital.com

Website: www.niblcapital.com

(साविक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड तथा साविक एस क्यापिटल लिमिटेड)

१. विवरणपत्रमा प्रयोग भएका प्राविधिक तथा अन्य शब्दावलीको परिभाषा :

- (क) “विवरणपत्र” भन्नाले सार्वजनिक रूपमा शेयर निष्काशन गर्न धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ३० तथा कम्पनी ऐन, २०६३ को दफा २३ अन्तर्गत तयार पारी प्रकाशित निष्काशन कम्पनीको सन्दर्भमा लगानीकर्ताहरूलाई जानकारी दिनको लागि गरिएको प्रस्तुत पुस्तिकालाई सम्झनु पर्दछ ।
- (ख) “धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक” भन्नाले एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंलाई सम्झनु पर्दछ।
- (ग) “वित्तीय संस्था” भन्नाले निष्काशनकर्ता कम्पनी आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडलाई सम्झनु पर्दछ ।
- (घ) “संकलन केन्द्र” भन्नाले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका आस्वा (ASBA) सदस्य बैंक तथा वित्तीय संस्थालाई सम्झनु पर्दछ ।
- (ङ) “निष्काशन बैंक” भन्नाले निष्काशन तथा बिक्री प्रबन्धक सँग सम्झौत गरी धितोपत्र निष्काशनका क्रममा आवेदकबाट प्राप्त हुने रकम जम्मा गर्न जिम्मेवारी लिने बाणिज्य बैंक तथा राष्ट्रिय स्तरको विकास बैंकलाई सम्झनु पर्दछ ।
- (च) “नियमन निकाय” भन्नाले नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय तथा नेपाल राष्ट्र बैंकलाई सम्झनु पर्दछ ।
- (छ) “संस्थापक, संचालक, कार्यकारी प्रमुख तथा व्यवस्थापन” भन्नाले आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक, संचालक, कार्यकारी प्रमुख तथा व्यवस्थापनलाई सम्झनु पर्दछ ।
- (ज) “बोर्ड” भन्नाले नेपाल धितोपत्र बोर्डलाई सम्झनु पर्दछ ।

२. विवरणपत्र तथा दरखास्त फारम प्राप्त गर्ने र बुझाउने स्थान :

सि.नं.	विवरण पत्र प्राप्त गर्न सकिने संस्थाको नाम र ठेगाना
१.	एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौं र वेबसाइट : www.niblcapital.com
२.	आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड, भिरकोट-१, स्याङ्जा र वेबसाइट : www.albs.com.np

सि.नं.	दरखास्त फारम प्राप्त गर्ने र बुझाउने स्थान :
१.	नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा (ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु ।

१. धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको उद्घोषण :

हामीलाई निष्काशनकर्ता आँधिखोला लघुवित्त वित्तीय संस्था तथा यसका संस्थापक/संचालकहरूले उपलब्ध गराएको विवरण तथा जानकारीहरूको आधारमा यस संस्थाको व्यवस्थापकिय, प्राविधिक र आर्थिक पक्षको विश्लेषणात्मक अध्ययनबाट हामी सन्तुष्ट हुनुको साथै विवरणपत्रमा लेखिएका आर्थिक विवरणहरूर अन्य जानकारी तथ्यगत, पूर्ण र सही देखिएकोले लगानीकर्ताहरूलाई लगानी सम्बन्धी निर्णय लिन मद्दत पुराने कुराप्रति विश्वस्त भई हामीले यो विवरणपत्र स्वीकृतीका लागि नेपाल धितोपत्र बोर्डमा “धितोपत्र सम्बन्धी ऐन २०६३” तथा “धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३” अनुरूपको योग्यता पुगेको प्रतिबद्धतापत्र (Due Diligence Certificate) प्रस्तुत गरेका छौं ।

२. संगठित संस्थाको उद्घोषण :

(क) संचालकको जिम्मेवारी तथा जवाफदेहिता सम्बन्धी उद्घोषण :

यो विवरणपत्र हामीले पुनरावलोकन गरी अनुमोदन गरेको हुनाले यस विवरणपत्रमा उल्लेख गरिएका विवरण तथा जानकारीहरूका साथै निष्काशन तथा बिक्री प्रबन्धकलाई दिएको वित्तीय विवरण, अन्य विवरण, जानकारी तथा कागजातहरूका सत्यता र शुद्धता प्रति र धितोपत्र दर्ता तथा निष्काशन अनुमति प्रयोजनका लागि नेपाल धितोपत्र बोर्डमा पेश गरिएको विवरणपत्र र सो सँग सम्बन्धित अन्य विवरण तथा जानकारीहरूको शुद्धता तथा सत्यताप्रति यस विवरणपत्रमा हस्ताक्षर गर्ने हामी संचालकहरू व्यक्तिगत वा सामूहिक रूपमा जवाफदेहिता बहन गर्दछौं र धितोपत्र निष्काशनका लागि तोकिएका शर्त तथा आवश्यकताहरूको सम्बन्धमा आवश्यक जानकारी लिई हामी उद्घोषण गर्दछौं की तोकिएका शर्त तथा आवश्यकताहरू सबै पालना गरेका छु/छौं र लगानीकर्ताहरूलाई लगानी सम्बन्धी सूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाएका छैनौं ।

(ख) संगठित संस्थाको जवाफदेहिता सम्बन्धी उद्घोषण :

यस आँधिखोला लघुवित्त वित्तीय संस्था लि.ले प्रकाशित गरेको विवरणपत्र, सार्वजनिक प्रस्ताव, विज्ञापन वा अन्य कुनै सूचनामा उल्लेख भएका विवरणहरू बाहेक संगठित संस्थाको बारेमा प्रकाशित अन्य कुनै सूचना वा जानकारीको जवाफदेहिता संगठित संस्थामा नरहने र त्यस्तो सूचना, जानकारी वा विवरणको आधारमा लगानी गरेमा सो को जोखिम लगानीकर्ता स्वयंले बहन गर्नुपर्नेछ ।

(ग) नियमन निकायको नियमन व्यवस्थाको पालना सम्बन्धी उद्घोषण :

प्रचलित कानून अनुसार आफ्नो उद्योग/व्यवसाय/सेवासँग सम्बन्धित नियमन निकाय (जस्तै: कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक आदि) को सार्वजनिक निष्काशन तथा अन्य नियमन व्यवस्था तथा निर्देशनहरूको पालना गरेको कुराको उद्घोषण गर्दछौं । साथै सार्वजनिक निष्काशन प्रयोजनको लागि तयार गरिएको विवरणपत्र र सो मा उल्लेखित सम्झौता वा अन्य विवरणहरू नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश गरेका छौं । साथै यस वित्तीय संस्थाले कम्पनी रजिष्ट्रारको कार्यालयमा आर्थिक वर्ष २०७४/०७५ सम्मको विवरण पेश गरेको हुनाले उक्त आर्थिक वर्ष सम्ममा यस वित्तीय संस्था कम्पनी रजिष्ट्रारको कार्यालयमा अद्यावधिक रहेको र सो व्यहोराको जानकारी कम्पनी रजिष्ट्रारको कार्यालयको मिति २०७५/१२/१९, च.नं.३४४६०/०७४/७५ को पत्रबाट प्राप्त भएको छ ।

(घ) संस्थापक, संचालक तथा कार्यकारी प्रमुख सम्बन्धी उद्घोषण :

१. यस वित्तीय संस्थाको संस्थापक, संचालक वा कार्यकारी प्रमुख कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका छैनन् ।
२. यस वित्तीय संस्थाको संचालक वा कार्यकारी प्रमुख कालो सूचीमा रहेको अन्य संगठित संस्थामा संचालक वा कार्यकारी प्रमुख छैनन् ।
३. सार्वजनिक निष्काशन मार्फत सर्वसाधारणबाट पूँजी संकलन गरी वेपत्ता भएका वा संचालनमा नरहेका वा लगानीकर्ताहरूको हित विपरीत हुने कार्य गरेको संगठित संस्थाको संचालक वा कार्यकारी प्रमुख यस लघुवित्त वित्तीय संस्थाको संचालक वा कार्यकारी प्रमुख छैनन् ।
४. धितोपत्र सम्बन्धी कानून विपरीत कार्य गरेको कारण धितोपत्र बजार वा धितोपत्र व्यवसायीको अनुमति खारेज भएको दश वर्ष पूरा नभएको संगठित संस्थाको संचालक वा कार्यकारी प्रमुख यस वित्तीय संस्थाको संचालक वा कार्यकारी प्रमुख छैनन् ।
५. यस वित्तीय संस्थाको संचालक वा कार्यकारी प्रमुख धितोपत्र सम्बन्धी ऐनको दफा १०८ बमोजिम संचालक वा कार्यकारी प्रमुख अयोग्य रहेका छैनन् ।

३. संगठित संस्था सम्बन्धी जानकारी :

(क) संगठित संस्थाको पृष्ठभूमी :

(क) संस्थाको नाम : आधिकोला लघुवित्त वित्तीय संस्था लि. (Adhikhola Laghubitta Bittiya Sanstha Ltd.)

(ख) कुन ऐन अन्तर्गत स्थापित भएको सो कुरा: यस वित्तीय संस्था कम्पनी ऐन, २०६३ बमोजिम मिति २०७३/५/१० मा नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रूपमा दर्ता भएको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार मिति २०७३/१०/१२ मा नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृत प्राप्त गरी दश जिल्ला कार्यक्षेत्र भएको “घ” वर्गको वित्तीय संस्थाको हैसियतले मिति २०७३/११/१ गते देखि लघुवित्त कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

(ग) संस्थाको रजिष्टर्ड ठेगाना : यस वित्तीय संस्थाको रजिष्टर्ड (प्रधान कार्यालय) कार्यालय भिरकोट, स्याङ्जा रहेको छ ।

(घ) कारोबार गर्ने मुख्य स्थान : यस वित्तीय संस्थाको कारोबार स्थान स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, नवलपरासी, कास्की, लमजुङ र तनहुँगरी १० जिल्लामा कार्यक्षेत्र रहेको छ र नेपाल राष्ट्र बैंकको स्वीकृत लिई आवश्यकता अनुसार शाखा, उपशाखा वा अन्य कार्यालय खोली वित्तीय कारोबार गर्न सक्नेछ । हाल यस वित्तीय संस्थाले रजिष्टर्ड कार्यालयको अलावा देहायका स्थानहरूमा रहेको शाखा कार्यालयहरूबाट आफ्नो लघुवित्त कारोबार गर्दै आइरहेको छ

क्र.सं.	कार्यालयको नाम	कार्यालय रहेको स्थान
१.	शाखा कार्यालय, बुढिबजार	पोखरा लेखनाथ, महानगरपालिका-२६ बुढीबजार कास्की
२.	शाखा कार्यालय, रामपुर	रामपुर न.पा- ५ बेभ्राढ पाल्पा
३.	शाखा कार्यालय, सैनामैना	सैनामैना न.पा- २ भारवैरा रुपन्देही
४.	शाखा कार्यालय, गोरुसिङ्गे	बुढावाटिका न.पा- ३ गोरुसिङ्गे कपिलवस्तु
५.	शाखा कार्यालय, तम्घास	रेसुडा न.पा- २ तम्घास गुल्मी
६.	शाखा कार्यालय, प्रगतिनगर	देवचुली न.पा- १५ प्रगतिनगर नवलपरासी
७.	शाखा कार्यालय, गल्याङ्ग	गल्याङ न.पा- ३, गल्याङ, स्याङ्जा
८.	शाखा कार्यालय, आरुङ्गखोला	मध्यविन्दु न.पा- १० आरुङ्गखोला, नवलपरासी
९.	शाखा कार्यालय, छपिया	सियारी गा.पा-५ छपिया, रुपन्देही
१०.	शाखा कार्यालय, बयरघारी	भीरकोट न.पा- १ बयरघारी, स्याङ्जा
११.	शाखा कार्यालय, दमौली	व्यास न.पा-११ दमौली, तनहुँ
१२.	शाखा कार्यालय, तानसेन	तानसेन न.पा- ४ तानसेन, पाल्पा
१३.	शाखा कार्यालय, ओदारी	वाणगंगा न.पा- ११ ओदारी, कपिलवस्तु
१४.	शाखा कार्यालय, भालवारी	तिलोत्तमा न.पा -७ भालवाडी, रुपन्देही
१५.	शाखा कार्यालय, चुत्रावेसी	सन्धिखर्क न.पा- २ चुत्रावेसी, अर्घाखाँची
१६.	शाखा कार्यालय, बेलासपुर	पाल्हीनन्दन गा.पा- २ बेलासपुर, नवलपरासी
१७.	शाखा कार्यालय, भोटेओडार	सुन्दरवजार न.पा- ९ भोटेओडार, लमजुङ
१८.	शाखा कार्यालय, ठेकवार	देवदह न.पा- २ ठेकवार, रुपन्देही
१९.	शाखा कार्यालय, प्रतापपुर	प्रतापपुर गा.पा- २ सेमरी, नवलपरासी

(ङ) संगठित संस्थाको स्थापनाकाल देखि हाल सम्मको संक्षिप्त इतिहास र संगठित संस्थाको मुख्य उद्देश्यहरू :

यस वित्तीय संस्था कम्पनी ऐन, २०६३ बमोजिम मिति २०७३/५/१० मा नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रूपमा दर्ता भएको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार मिति २०७३/१०/१२ मा नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृत प्राप्त गरी दश जिल्ला कार्यक्षेत्र भएको “घ” वर्गको वित्तीय संस्थाको हैसियतले मिति २०७३/११/१ गते देखि लघुवित्त कारोबार सञ्चालन गर्दै आइरहेको छ । यस वित्तीय संस्थाका संस्थापकहरूमा विभिन्न बैंक तथा वित्तीय संस्था, बैंकिङ्ग क्षेत्र, जलविद्युत क्षेत्र, सरकारी, गैर सरकारी, शैक्षिक क्षेत्र, कृषि उद्योग तथा व्यापार क्षेत्र एवं व्यवस्थापन क्षेत्रमा लामो समय देखि दखल भएका प्रतिष्ठित व्यक्तिहरू रहनु भएको छ ।

वित्तीय संस्थाको प्रबन्धपत्रको दफा ४ तथा नियमावलीको नियम ४ मा उल्लेख गरिए बमोजिम नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, कम्पनी कानून तथा अन्य प्रचलित कानूनको अधिनमा रही लघुवित्त कारोबार गर्ने यस वित्तीय संस्थाको मुख्य उद्देश्यहरू देहाय बमोजिम हुनेछ :

(क) वित्तीय संस्थाको निक्षेपकर्ताको हक-हितको संरक्षण र सम्बर्द्धन गर्दै स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो वित्तीय मध्यस्थता सेवा उपलब्ध गराउने,

(ख) कृषि, उद्योग, सेवा, व्यापार तथा अन्य व्यवसायिक रूपले सम्भाव्य देखिएका उत्पादनशील व्यवसायको स्थापना, विकास, विस्तार र क्षमता एवम् उत्पादकत्व वृद्धिका लागि आवश्यक वित्तीय साधन आन्तरिक तथा बाह्य स्रोतबाट जुटाई देशको औद्योगिक, व्यापारिक एवं कृषि क्षेत्रको विकासमा गतिशीलता ल्याउन सहयोग पुऱ्याउने,

- (ग) उपलब्ध सीप, श्रम तथा पुँजीलाई उचित रूपमा परिचालन गरी ग्रामीण तथा शहरी क्षेत्रमा उत्पादन एवम् रोजगारीमूलक व्यवसायको स्थापना, सञ्चालन, विकास, विस्तार एवम् प्रवर्द्धन गर्ने र सो कार्यको लागि आवश्यक वित्तीय साधन, प्राविधिक तथा व्यवस्थापकीय परामर्श सेवा, तालिम तथा प्रविधि उपलब्ध गराई गरिबी निवारणका लागि सक्रिय रूपमा संलग्न भई सहयोग पुर्याउने,
- (घ) वित्तीय क्षेत्रमा जोखिम कम गर्दै वित्तीय क्षेत्रको उदारिकरणमा मद्दत पुर्याई देशको अर्थतन्त्रलाई सवल तथा सुदृढ बनाउन सहयोग पुर्याउने, र
- (ङ) देशको समग्र वित्तीय प्रणाली प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न सहयोग पुर्याउने ।
- (च) संगठित संस्थाको कुनै सहायक कम्पनी भएमा सो सहायक कम्पनीको नाम, इतिहास र त्यसका मुख्य उद्देश्यहरूका साथै त्यसमा भएको लगानीको अंश (प्रतिशतमा) :
सो नभएको ।
- (छ) अन्य विवरणहरु :
- (१) संगठित संस्थाले उत्पादन गर्ने वस्तु वा प्रदान गर्ने सेवाहरु :
वित्तीय संस्थाले प्रदान गर्ने मुख्य सेवाहरूमा ग्राहक सदस्यहरूबाट निक्षेप (बचत) संकलन, कर्जा प्रवाह र विप्रेषण भुक्तानी सेवा समेत प्रदान गर्न सकिने रहेकोछ ।
- (२) प्रयोग भएको वा गरिने प्रविधि :
यो वित्तीय संस्था सेवा प्रदायक कम्पनी भएकोले माथि खण्ड (१) मा उल्लेखित सेवा प्रदान गर्न आवश्यक प्रविधि सम्पन्न रहेको छ ।
- (३) कुनै ब्रान्डनेम, प्रतिलिपी अधिकार, ट्रेडमार्क, इजाजतपत्र, प्राविधिक सहयोग सम्झौता र संगठित संस्थसँग सम्बन्धित बौद्धिक सम्पत्ति हक अधिकार :सो नभएको ।
- (४) संगठित संस्थाले ओगटेको बजार क्षेत्र:
मिति २०७३/१०/१२ गतेदेखि वित्तीय संस्थाको रूपमा लघुवित्त कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी मिति २०७३/११/१ गतेदेखि “घ” वर्गको १० जिल्ला कार्य क्षेत्र भएको वित्तीय संस्थाको हैसियतले आफ्नो लघुवित्त कारोबार संचालन गर्दै आएको छ । साथै यस वित्तीय संस्थाले २०७५ चैत्रमसान्त सम्ममा आफ्नो कार्यक्षेत्र भित्र जम्मा १९ वटा शाखा कार्यालयहरूबाट आफ्नो सेवा विस्तार गरी त्यस क्षेत्रका १२,९४८ विपन्न वर्गका महिला तथा पुरुष सदस्यहरूलाई आफ्नो लघुवित्त सेवा प्रदान गर्दै आइरहेकोछ। सो अवधिभित्रमा वित्तीय संस्थाको बचत रु.१५ करोड ९५लाख र कर्जा प्रवाह रु.५३ करोड ६६लाख पुर्याउन सफल रहेकोछ ।
- (५) नयाँ उत्पादन तथा सेवा सम्बन्धी योजना :
समय सापेक्ष अनुसार नयाँ उत्पादन तथा सेवाको विकास गरी सम्भाव्य ग्राहकहरूको पहिचान गरेर आफ्नो व्यापार/सेवा विस्तार गर्ने योजना रहेको छ ।
- (६) उत्पादन तथा सेवाको प्रमुख बजार र त्यसको माग र बिक्री वितरणको तरिका :
वित्तीय संस्थाको प्रमुख बजार हाल स्याङजा, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, रुपन्देही, नवलपरासी, कास्की, लमजुङ र तनहुँ गरी १० जिल्ला रहेको छ र हरेक वर्गका ग्राहकको आवश्यकता अनुरूप नै सेवाहरु उपलब्ध गराउँदै लैजाने वित्तीय संस्थाको लक्ष रहेकोछ।
- (७) उत्पादन/संचालन क्षमता र सो को उपभोग स्थिति :
बैंक तथा वित्तीय संस्थाहरूमा लामो अनुभव हासिल गर्नु भएका सञ्चालक/व्यवस्थापन दक्षताको आधारमा यस वित्तीय संस्थाले स्थापनाको छोटो समयमा नै वित्तीय बजारको राम्रो हिस्सा ओगट्न र आफ्ना सेवाग्राहीहरूलाई राम्रो सेवा प्रदान गर्न सफल रहेको देखिन्छ ।
- (८) कच्चा पदार्थको श्रोत, किसिम र उपलब्धता :
सो नभएको ।
- (९) गुण नियन्त्रणको लागि गरिएको ब्यबस्था :
बैंक तथा वित्तीय संस्था, शैक्षिक क्षेत्र, सरकारी सेवा, उद्योग एवं व्यापारिक क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएका सञ्चालक/व्यवस्थापन समूह सेवाग्राहीहरूको गुणस्तरीय सेवा, सुविधा तथा सन्तुष्टिको लागि तत्पर रहेको छन् ।
- (१०) अनुसन्धान तथा विकास :
नेपालको बैकिङ तथा वित्तीय क्षेत्रमा प्रतिस्पर्धात्मक स्थिति रहेको आजको पृष्ठभूमिमा वित्तीय संस्थाले अनुसन्धान तथा विकासलाई उच्च प्राथमिकता दिई सो कार्यको लागि छुट्टै अधिकृत नियुक्त गरिनेछ । जसले नयाँ सेवाहरूको विकास मात्र नभई हाल प्रदान गरिएका सेवाहरूमा समय सापेक्ष रूपमा आवश्यक परिमार्जनहरु गर्ने, नयाँ सेवाहरूको उपयुक्तताको सम्बन्धमा व्यवस्थापनलाई सुझाव उपलब्ध गराउनेछ । साथै वित्तीय संस्थाले ग्राहकवर्गमा नयाँ निक्षेपको योजनाहरु, ग्राहकमुखी सरल कर्जा सुविधा र विश्वसनीय नयाँ नयाँ प्रविधिको प्रयोग गरी आफ्ना ग्राहकहरूलाई प्रतिस्पर्धात्मक एवं गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।
- (११) विगत १२ महिनाको अवधिमा संस्थाको संचालनमा असर पर्ने गरी भएको बाधा, व्यवधान :
सो नभएको ।
- (१२) मजदुर संगठनसँगको सम्बन्ध र विगतमा कुनै औद्योगिक विवाद भएको भए, सो सम्बन्धी विवरण :
सो नभएको ।

(१३)बजार प्रतिस्पर्धा र अन्य समान उद्योगहरु बीच संगठित संस्थाको स्थिति:

हाल लघुवित्त संस्थाहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । जसले गर्दा लघुवित्त सम्बन्धी कार्यक्रमको विस्तार र सेवा प्रदान गर्नका लागि नयाँ स्थान तथा क्षेत्रहरुको पहिचान गरी लघुवित्त सम्बन्धी कार्यक्रम संचालन गर्न चुनौती देखिएको छ । एकै स्थानमा धेरै लघुवित्त संस्थाहरुको उपस्थितिले बजार अत्यन्तै प्रतिस्पर्धी भएको छ । एउटै ग्राहकले एक भन्दा बढी लघुवित्त संस्थाहरुबाट समेत गरी दोहोरो कर्जा सुविधा उपयोग गर्ने अवस्था सृजना भएको छ । जसले गर्दा कर्जाको गुणस्तर कायम गर्न कठिनाई तथा चुनौती देखिएको छ । त्यसै गरी दक्ष कर्मचारीहरुलाई टिकाइ राख्न पनि त्यत्तिकै समस्या देखिएको छ । उपरोक्त लघुवित्त बजारको अवस्था, प्रतिस्पर्धा र अन्य वित्तीय संस्थाहरुको उपस्थितिको बावजुद पनि यस वित्तीय संस्थाले कुशलतापूर्वक आफ्ना वित्तीय कारोबार संचालन गरी आफ्नो वित्तीय स्थितिलाई मजबुद बनाउँदै लगेको छ । साथै वित्तीय कारोबारको हिसावले केवल करिब २ वर्ष अघिको वित्तीय संस्था भएतापनि आफ्ना कार्यक्षेत्रमा संचालित अन्य समान वित्तीय संस्थाहरु बीच यस वित्तीय संस्थाले आफ्नो वित्तीय स्थितिलाई मजबुद बनाउँदै लगेको र आ.व.२०७४/०७५ सम्मको अवधिमा संचालन नोक्सानीमा रहेता पनि आ.व.२०७५/०७६को पौष मसान्त सम्ममा संचालन मुनाफामा आईसकेको छ ।

(१४)प्रमुख ग्राहकहरुको विवरण (जस्तै-संस्थाको कुल कारोबारमा १० प्रतिशत वा सो भन्दा बढीले योगदान गर्ने वा व्यवसायको लागि संगठित संस्था कुनै प्रमुख ग्राहकसँग निर्भर छ भने तत्सम्बन्धी विवरण:

सो नभएको ।

(१५)प्रमुख सप्लायर्सहरुको विवरण (जस्तै-संस्थाको कुल कारोबारमा १० प्रतिशत वा सो भन्दा बढीले योगदान गर्ने सप्लायर्स वा व्यवसायको लागि संगठित संस्था कुनै प्रमुख सप्लायर्ससँग निर्भर छ भने तत्सम्बन्धी विवरण :

सो नभएको ।

(ख) सम्पत्तिको विवरण :

(क) संगठित संस्थाको उपकरण (प्लान्ट) तथा अन्य सम्पत्ति रहेको स्थान र उपकरण तथा सम्पत्तिको अवस्था :

वित्तीय संस्थाको आ.व.०७४/०७५ सम्मको सम्पत्तिको अवस्था तल उल्लेख गरे बमोजिम रहेको छ ।

विवरण	सम्पत्ति				यस वर्ष(रु.)	गत वर्ष(रु.)
	परिवहन साधन	कम्प्यूटर	कार्यालय सामान	अन्य		
परलमोल						
क.गत वर्षको मौज्दात	१९२,४००	१,३९९,९६४	१,०४७,५१३	७७२,३४३	३,४१२,२२१	३,४१२,२२१
ख.यस वर्ष थप	-	४३२,३००	३९१,९७०	२८४,८३२	१,१०९,१०२	-
ग.यस वर्ष पुनर्मूल्याङ्कन/पुनर्लेखन	-	-	-	-	-	-
३.यस वर्षको विक्री	-	-	-	-	-	-
ङ.यस वर्षको अपलेखन	-	-	-	-	-	-
कुल परलमोल	१९२,४००	१,८३२,२६४	१,४३९,४८३	१,०५७,१७५	४,५२१,३२३	३,४१२,२२१
हासकट्टी						
क.गत वर्ष सम्मको	१२,८२७	२३१,४७४	१७०,०६८	६७,६०१	४८१,९६९	४८१,९६९
ख.यस वर्षको	३५,९१५	३९८,७३१	२९५,३२३	१४७,४१५	८७७,३८३	-
ग.हासकट्टी पुनर्मूल्याङ्कन/पुनर्लेखन	-	-	-	-	-	-
३.यस वर्षको विक्री	-	-	-	-	-	-
कुल हासकट्टी	४८,७४१	६३०,२०५	४६५,३९१	२१५,०१५	१,३५९,३५३	४८१,९६९
बुक भ्यालू	१४३,६५९	१,२०२,०५९	९७४,०९३	८४२,१६०	३,१६१,९७०	२,९३०,२५१
जग्गा	-	-	-	-	-	-
पूँजीगत निर्माण	-	-	-	-	-	-
लीजहोल्ड सम्पत्ति						
जम्मा	१४३,६५९	१,२०२,०५९	९७४,०९३	८४२,१६०	३,१६१,९७०	२,९३०,२५१

(ख) बुँदा (क) मा उल्लेखित सम्पत्ति संगठित संस्थाको आफ्नै सम्पत्ति हो या लिजमा लिएको, लिजमा लिएको भए लिजको अवधि (मिति समेत उल्लेख गर्नु पर्ने) : लागु नहुने ।

उक्त बुँदामा उल्लेखित सम्पत्ति वित्तीय संस्थाको आफ्नै स्वामित्वको हो ।

(ग) यदि सम्पत्ति संगठित संस्थाको स्वामित्वमा रहेको भएमा उक्त सम्पत्ति माथि कुनै लियन वा मोर्टेगेज भए सो सम्बन्धी विवरण :सो नभएको ।

(घ) विवरणपत्र बोर्डमा पेश गरिएको मितिमा संगठित संस्थाको सम्पत्तिको किताबी मूल्य र बजार मूल्य बीच फरक भएमा सो को विवरण :

वित्तीय संस्थाको सम्पूर्णसम्पत्ति पुनर्मूल्याङ्कन नगरिएको हुँदा किताबी मूल्य र बजार मूल्य बीच फरक नभएको ।

(ड) सम्पत्तिको मूल्यांकन गरिएको तरीका सम्बन्धी विवरण :

परलमोलमा नियमानुसार गर्नुपर्ने ह्रास कट्टी गरी लेखामान अनुसार बाँकी रहेको वास्तविक सम्पत्तिलाई सम्पत्तिको रूपमा राखिएको छ र सो को पुनर्मूल्याङ्कन गरिएको छैन ।

(ग) भावी योजना तथा रणनीति :

(क) व्यवसाय/सेवाको वृद्धिका लागि संस्थाको भावी योजना र त्यस्तो योजनाको प्राप्तिका लागि चालिने समयबद्ध रणनीति:

वित्तीय संस्थाले आफ्नो व्यवसाय/सेवाको वृद्धिका लागि चालिने भावी योजना र त्यस्तो योजनाको प्राप्तिका लागि चालिने समयबद्ध रणनीति निम्नानुसार छन् ।

- आगामी दिनहरूमा शाखा विस्तारमा थप जोड दिने ।
- वित्तीय संस्थाले आफ्ना शाखा विस्तारको हिसावले निक्षेप संकलन तथा कर्जा प्रवाह गर्नेछ ।
- भविष्यमा समेत ग्राहकहरूबाट माग भए बमोजिमका सेवा सुविधाहरू आफ्ना ग्राहक बर्गमा ल्याउन प्रयत्नरत रहने छ ।
- सेवाग्राहीहरूको संख्यामा वृद्धि गर्दै लगिने छ ।
- समय सापेक्ष रूपमा कार्यक्षेत्र विस्तार गरी संस्थाको दायरा फराकिलो बनाउँदै लगिने छ ।
- समग्र कर्जाको गुणस्तरलाई उच्चस्तरमा राख्ने र कर्जा तथा सापटमा प्राप्त हुने प्रतिफललाई उच्च राख्न कर्जा लगानीमा विविधिकरण गर्ने ।
- भविष्यमा सर्वसाधारणहरूमा साधारण शेयर जारी गरी यस वित्तीय संस्थाको चुक्ता पूँजी वृद्धि गरी रु.१० करोड पुर्याउने छ ।
- प्रबन्धपत्रको दफा ४ मा उल्लेख भए बमोजिमका उद्देश्यहरू हासिल गर्नका लागि लघुवित्त कारोबारहरू विस्तार गर्दै लैजाने छ ।

लघुवित्त कारोबार गर्ने वित्तीय संस्थाहरूको प्रवेशबाट उत्पन्न हुने प्रतिस्पर्धाबाट हुन सक्ने जोखिमहरू, लघुवित्त संस्थाले प्रदान गरेको तथा भविष्यमा प्रदान गरिने कर्जा तथा सापट खराब कर्जामा परिणत हुन गएमा हुने जोखिम, देशको राजनैतिक परिस्थितिबाट आउन सक्ने जोखिमहरू, देशको आर्थिक अवस्थामा आउने उतार चढावबाट हुन सक्ने जोखिमहरू, नेपाल सरकारको आर्थिक नीति तथा नेपाल राष्ट्र बैंकको वित्तीय नीतिमा हुने परिवर्तनबाट श्रृजना हुन सक्ने जोखिमहरू, पूँजीको लागत तथा कर्जाको व्याजदरमा आउने परिवर्तनबाट हुन सक्ने जोखिमहरू, पूँजी बजारको अवस्थामा आउने उतार चढावबाट पर्न सक्ने जोखिमहरू, अन्तर्राष्ट्रिय बजारमा हुने मन्दीबाट नेपालको बजारमा पर्न सक्ने असरबाट हुन सक्ने आर्थिक जोखिमहरू, देशको मौद्रिक नीति लगायत नेपाल राष्ट्र बैंकले जारी गर्ने नीति, नियम र निर्देशनको अप्रत्याशित परिवर्तनबाट सिर्जना हुने सम्भावित जोखिमहरू, देशको वैदेशिक नीतिमा हुन सक्ने परिवर्तन तथा विदेशी मुद्राको विनिमय दरमा घटबढ भई उत्पन्न हुन सक्ने सम्भावित जोखिमहरू तथा लघुवित्त संस्थाले सरकारी तथा गैर सरकारी धितोपत्रहरूमा लगानी गर्दा धितोपत्रको मूल्यमा परिवर्तनका कारण उत्पन्न हुनसक्ने जोखिमहरू लगायत सम्पूर्ण जोखिमहरूको गहन अध्ययन र विप्लेशन गरी उक्त जोखिमहरू न्यूनिकरण गर्दै जाने रणनीति वित्तीय संस्थाले लिएको छ ।

(ख) प्रतिस्पर्धा, विद्यमान आर्थिक स्थिति र समान किसिमको उद्योगको स्थितिको आधारमा संगठित संस्थाको भविष्य:

हाल देशको बैकिङ्ग वातावरण अत्यन्त प्रतिस्पर्धात्मक छ । विगतको छोटो अवधिमानै धेरै लघुवित्त सेवा प्रदायक संस्थाहरू र स्थानीय तहमा सहकारी संस्थाहरू स्थापना भई संचालनमा आइरहेका छन् । यो परिस्थितिले गर्दा एकातर्फ देशको बैकिङ्ग वातावरण बढी प्रतिस्पर्धात्मक हुने देखिन्छ भने अर्को तर्फ विगतका केही समययता देखा परेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिले देशको आर्थिक स्थितिको बारेमा केही चिन्तित हुनुपर्ने स्थिति समेत रहेको छ । यो अवस्थाले देशको बैकिङ्ग व्यवसायलाई केही हदसम्म प्रभाव पार्ने देखिएता पनि हालसम्मको यस वित्तीय संस्थाको परिस्थितिलाई मूल्याङ्कन गर्दा वित्तीय संस्थाको अवस्था सन्तोषजनक देखिन्छ । तसर्थ, देशको लघुवित्त व्यवसाय बीचको प्रतिस्पर्धा, विद्यमान आर्थिक स्थिति र हाल सम्मका दिनहरूमा वित्तीय क्षेत्रले उत्साहजनक सफलता पाइरहेको आधारमा यसवित्तीय संस्थाले स्थापनाकाल देखि नै ग्राहकहरूको चाहना र आवश्यकता अनुसारका स्तरीय ग्राहकोन्मुख सेवा तथा सुविधाहरू प्रदान गरेर उपलब्ध श्रोत र साधनको अधिकतम रूपमा परिचालन गरी उत्साहजनक उपलब्धी हासिल गरेको छ । त्यसकारण विद्यमान उपलब्धीहरू एवं प्रस्तुत भावी योजनाहरूको आधारमा यस वित्तीय संस्थाको भविष्य सुदृढ हुने देखिन्छ ।

(घ) संचालक समितिको संरचना र प्रतिनिधित्व सम्बन्धी व्यवस्था :

(क) संचालक समितिको संरचना, संचालकहरूको योग्यता र प्रतिनिधित्व तथा संचालक हुनको लागि लिनुपर्ने न्यूनतम शेयर संख्या सम्बन्धी व्यवस्था :

यस वित्तीय संस्थाको नियमावलीको नियम २७ (२) मा भएको व्यवस्था अनुसार ६ (छ) जना संचालकहरू रहेको संचालक समिति देहाय बमोजिम गठन हुनेछ ।

संस्थापक शेयरधनीहरूबाट मनोनित/निर्वाचित	३ जना
सर्वसाधारण शेयरधनीहरूबाट निर्वाचित	२ जना
स्वतन्त्र संचालक	१ जना
जम्मा	६ जना

यस वित्तीय संस्थाको संचालक हुनको लागि नेपाल राष्ट्र बैंकले जारी गरेको “बैंक तथा वित्तीय संस्थाका संचालक र कार्यकारी प्रमुख नियुक्तीका लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धी विनियवाली, २०७४” मा भएको व्यवस्था बमोजिम योग्य हुनु पर्नेछ । यस वित्तीय संस्थाको नियमावलीको दफा २८ मा व्यवस्था भए अनुसार यस वित्तीय संस्थाको संचालकको पदमा नियुक्त हुनका लागि कुनै पनि शेयरधनीले आफ्नो नाममा १०(दश) कित्ता शेयरलिएको हुनुपर्नेछ । तर स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक तथा संगठित संस्थाको प्रतिनिधित्व गर्ने संचालकको हकमा यो व्यवस्था लागु हुने छैन । संचालकको कार्यकाल ४ (चार) वर्षको हुनेछ ।

४. पूँजी संरचना सम्बन्धी जानकारी :

(क) अधिकृत, जारी तथा चुक्ता पूँजी र संस्थाको स्थापना पश्चात सो मा परिवर्तन भएको भए तत्सम्बन्धी विवरण :

१. अधिकृत पूँजी: यस वित्तीय संस्थाको अधिकृत पूँजी रु.१५ करोड रहेकोछ, जसलाई प्रति शेयर रु.१००/-का दरले जम्मा १५ लाख कित्ता साधारण शेयरमा विभाजन गरिएको छ ।
२. जारी पूँजी: यस वित्तीय संस्थाको जारी पूँजी रु.१० करोड रहेकोछ, जसलाई प्रति शेयर रु.१००/-का दरले जम्मा १० लाख कित्ता साधारण शेयरमा विभाजन गरिएको छ ।
३. चुक्ता पूँजी: यस वित्तीय संस्थाको जारी भएका १० लाख कित्ता साधारण शेयर मध्ये रु.६ करोड बराबरको रु.१००/-दरको ६,००,००० कित्ता साधारण शेयरहरु संस्थापक शेयरधनीहरुको नाममा बाँडफाँट भई जम्मा रु.६ करोड रकम चुक्ता भुक्तान भईसकेको छ । यस विवरणपत्र मार्फत निष्काशन गरिने साधारण शेयरको बाँडफाँट पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी रु.१० करोड हुनेछ ।

अधिकृत, जारी तथा चुक्ता पूँजीमा भई आएको/परिवर्तन भएको भए तत्सम्बन्धी विवरण:

यस वित्तीय संस्थाको स्थापना पश्चात पूँजीमा भएको परिवर्तन सम्बन्धी विवरण :

क्र.सं.	आर्थिक वर्ष	अधिकृत पूँजी (रु.)	जारी पूँजी (रु.)	चुक्ता पूँजी (रु.)
१.	०७३/०७४	रु.५,००,००,०००/-	रु.३,००,२०,०००/-	रु.१,९२,००,०००/-
२	०७४/०७५	रु.१५,००,००,०००/-	रु.१०,००,००,०००/-	रु.६,००,००,०००/-

(ख) निष्काशन पछिको चुक्ता पूँजी (समूहकृत गरिएको अवस्थामा सोही अनुरूप):

सर्वसाधारणलाई शेयर निष्काशन गरी बाँडफाँट गरेपश्चात हुने वित्तीय संस्थाको चुक्ता पूँजीको संरचना देहाय बमोजिम हुनेछ:

समूह	शेयरधनी	शेयर कित्ता	पूँजी संरचना	चुक्ता रकम (रु.)	भुक्तानी प्रतिशत
क	संस्थापक शेयरधनीहरु	६,००,०००	६०%	६,००,००,०००/-	शतप्रतिशत
ख	सर्वसाधारण शेयरधनीहरु (कर्मचारी समेत)	४,००,०००	४०%	४,००,००,०००/-	भुक्तानी हुन बाँकी
	जम्मा	१०,००,०००	१००%	१०,००,००,०००/-	

(ग) शेयर प्रिमियम खाता (निष्काशन पूर्व र निष्काशन पश्चात) :

निष्काशन गरिने शेयर प्रिमियममा नभई अंकित मुल्यमा जारी गरिने भएकोले शेयर प्रिमियम खाताको आवश्यकता नभएको ।

५. संस्थापक/संचालक सम्बन्धी जानकारी :

(क) संस्थापक/संचालकको पृष्ठभूमि :

(क) आधारभूत शेयरधनीहरु तथा संचालकहरुको नाम, पद, उमेर, राष्ट्रियता, ठेगाना, शेयर स्वामित्व, शैक्षिक योग्यता, अनुभव, र प्रस्तावित ब्यापार/व्यवसायमा अनुभव :

आधारभूत शेयरधनीको विवरण :

सि.नं.	नाम	पद	उमेर	राष्ट्रियता	ठेगाना	शेयर स्वामित्व	शैक्षिक योग्यता	प्रस्तावित ब्यापार/व्यवसायमा अनुभव	अन्य क्षेत्रको अनुभव
१.	श्री कृष्ण प्रसादपोडेल	सञ्चालक	५८	नेपाली	दर्सिङ दहथुम, गा.वि.स. - ९, स्याङ्जा	३१,२५०	एम.पि.ए	यस संस्थामा संचालक समिति सदस्य पदमा रही कार्यरत	१. करिव ३० वर्ष स्कुल तथा कलेजमा प्राध्यापन गरेको । २. हाल विभिन्न सरकारी गैह सरकारी क्षेत्रमा आवद्धता रही समाज सेवामा रहेको ।
२.	श्री राजेन्द्र प्रसाद रेग्मी	सञ्चालक	५४	नेपाली	भीरकोट ८	३४२५०	वि.एस्सी	यस संस्थामा मिति २०७५/०९/१९ देखि संचालक समिति सदस्य पदमा कार्यरत	१. एस.ओ.एस.वालग्रम पोखराको, सहायक निर्देशक पदमा २८ वर्ष देखि कार्यरत ।
३.	श्री डोल राज के.सी.	प्रमुख कार्यकारी अधिकृत		नेपाली	दर्सिङ दहथुम ५, स्याङ्जा	३४२५०	वि.ए. अर्थशास्त्र	यस संस्थामा २०७३, कार्तिक देखि प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत	१. नेपाल बैंकमा करिव ३० वर्षको कार्य अनुभव रहेको । २. कालिका लघुवित्त वित्तीय संस्थामा २०७१ सालमा करिव ४ महिना प्रमुख कार्यकारी अधिकृत रहेको ।

४.	श्री सवित्रा पौडेल	संस्थापक	४६	नेपाली	दर्सिङ दहथुम ९, स्याङ्जा	३१,२५०	वि.ए/वि. एड	करिव ३० वर्ष शिक्षण पेशामा आवद्धता रहेको	१. सहकारी, तथा वैक वित्तीय संस्था र जलविद्युतमा संस्थापक शेयर लगानी रहेको ।
----	--------------------	----------	----	--------	--------------------------	--------	-------------	--	---

संचालकहरुको विवरण :

सि.नं.	नाम	पद	उमेर	राष्ट्रियता	ठेगाना	शेयर स्वामित्व	शैक्षिक योग्यता	प्रस्तावित व्यापार/व्यवसायमा अनुभव	अन्य क्षेत्रको अनुभव
१.	श्री नरेस के.सी.	अध्यक्ष	४६	नेपाली	दर्सिङ दहथुम, गा.वि.स. -८, स्याङ्जा	१९,३७५	वि.ए	स्थापना काल देखि नै यस संस्थामा अध्यक्ष पदमा रही कार्य गरेको अनुभव	१. विभिन्न सरकारी तथा गैह सरकारी संस्थामा आवद्धता रहेको । २. वालिङ न.पामा लामो समय देखि व्यवसाय गर्दै आएको ।
२.	श्री कृष्ण प्रसाद पौडेल	सञ्चालक	५८	नेपाली	दर्सिङ दहथुम, गा.वि.स. -९, स्याङ्जा	३१,२५०	एम.पि.ए	यस संस्थामा संचालक समिति सदस्य पदमा कार्यरत	१. करिव ३० वर्ष स्कूल तथा, कलेजमा प्राध्यापन गरेको । २. हाल विभिन्न सरकारी तथा, गैह सरकारी क्षेत्रमा आवद्धता रहेको ।
३.	श्री केहर सिंह के.सी.	सञ्चालक	४५	नेपाली	दर्सिङ दहथुम, गा.वि.स. -५, स्याङ्जा	१५,६२५	वि.वि.एस	यस संस्थामा संचालक समिति सदस्यमा रही कार्यरत	१. डेली ग्रेसरी प्रा. लि काठमाडौंमा लगानीकर्ता र बजार निर्देशक पदमा विगत ३ वर्ष देखि कार्यरत २. डिस होम नेपालमा ६ वर्ष प्रबन्धक पदमा कार्य गरेको अनुभव ।
४.	श्री दिपेन थापा	सञ्चालक	३६	नेपाली	स्वरेक, गा.वि.स. -९, स्याङ्जा	९३७५	एम.वि.एस	यस संस्थामा संचालक समिति सदस्य पदमा रही कार्यरत	१. चरक, मेमोरियलमा हस्पिटल, पोखरामा ८ वर्ष देखि एम डी पदमा कार्यरत ।
५.	श्री राजेन्द्र प्रसाद रेग्मी	सञ्चालक	५४	नेपाली	भीरकोट ८	३४२५०	वि.एस्सी	यस संस्थामा मिति २०७५/०९/१९ देखि संचालक समिति सदस्य	१. एस.ओ.एस. वालग्राम पोखराको, सहायक निर्देशक पदमा २८ वर्ष देखि कार्यरत रहेको अनुभव ।

(ख) संस्थापकहरु कुनै कम्पनी/संस्था भएमा त्यस्तो कम्पनी/संस्थाको नाम तथा ठेगाना सहितको संक्षिप्त विवरण र उक्तकम्पनी/संस्थाका संचालकहरुको नाम, ठेगाना, (प्राकृतिक ब्यक्ति नखुलेसम्म) :सो नभएको ।

(ग) संगठित संस्थाको संचालकहरु अन्य कुनै कम्पनी, संस्था, कोष, संगठन सँग आवद्ध भए त्यस्तो संचालक र आवद्ध भएको संस्थाको नाम, ठेगाना :यस वित्तीय संस्थाको संचालकहरु त्यस्तै खालका अन्य संगठित संस्थाहरुमा संचालक नभएको यकिन गरिएको र संचालकहरुको सम्बन्धमा संचालकहरुबाट सूचिकृत संघठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ अनुसारका प्रावधानहरु तथा कम्पनी ऐन, २०६३ को दफा ८९ को उपदफा (१) (छ) मा उल्लेखित प्रावधानहरुको पूर्ण रुपमा पालना भएको छ ।

(घ) संस्थापक/संचालकको हक हस्तान्तरण बन्देज सम्बन्धी विवरण :

(क) नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति नलिई वित्तीय संस्थाको शेयर कुनै विदेशी बैंक वा वित्तीय संस्थालाई बिक्री वा हस्तान्तरण गरिने छैन ।

(ख) नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति नलिई संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व अनुपातमा परिवर्तन गर्न पाईने छैन ।

(ग) वित्तीय संस्थाले कारोबार संचालन गरेको पाँच वर्ष नपुगेसम्म सो संस्थाको संस्थापकले आफ्नो शेयर बिक्री वा धितोबन्धक राख्न पाउने छैन र उक्त अवधिपछि त्यस्तो शेयर बिक्री गर्दा वा धितोबन्धक राख्नु पर्दा नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु पर्नेछ । यस व्यवस्था बमोजिम वित्तीय संस्थाले कारोबार संचालन गरेको पाँच वर्ष नपुगे तापनि वित्तीय संस्थाको संचालनमा कुनै बाधा व्यवधान उत्पन्न भई विशेष परिस्थितिको सृजना हुन गएमा नेपाल राष्ट्र बैंकको स्वीकृति लिई संस्थापकहरुका बीचमा शेयर खरिद बिक्री गर्न सकिनेछ ।

तर, यसरी शेयर बिक्री गर्दा एक भन्दा बढी शेयरधनीले शेयर खरिद गर्न चाहेमा निजले धारण गरेको शेयरको अनुपातमा वितरण गर्नु पर्नेछ । कुनै पनि शेयरधनीले शेयर लिने इच्छा नगरेमा मात्र त्यस्तो शेयर नेपाल राष्ट्र बैंकको स्वीकृति लिई सञ्चालक समितिको निर्णय बमोजिम अन्य व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई बिक्री गर्न सकिने छ ।

(घ) कुनै संस्थापक शेयरधनीको मृत्यु भएमा वा प्रचलित कानून बमोजिम पारिवारिक अंशवण्डा भएमा वा अदालतको आदेशले निजको शेयर हकवालामा नामसारी हुने भएमा खण्ड (ग) को बन्देज लागु हुने छैन ।

(ङ) वित्तीय संस्थाका संचालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, सचिव वा वित्तीय संस्थाको व्यवस्थापन तथा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रूपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाको वखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको कम्तीमा एक वर्षसम्म लघुवित्त वित्तीय संस्था वा त्यसको सहायक कम्पनीको शेयर आफ्नो वा आफ्नो परिवारको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा खरिद बिक्री गर्न, गराउन, गर्न दिन, धितोबन्धक राख्न, राख्न लगाउन वा दान बकस लिन, दिन वा लेनदेन गर्न हुदैन । तर नयाँ शेयर जारी गरेको अवस्थामा यो प्रतिबन्ध लागु हुने छैन ।

(च) शेयर खरिद वा हस्तान्तरण गर्न बन्देज सम्बन्धी अन्य व्यवस्था बैंक तथा वित्तीय संस्था ऐन, २०७३, कम्पनी ऐन, २०६३ र धितोपत्र कारोबार सम्बन्धी कानून तथा अन्य प्रचलित कानूनमा उल्लेख भए बमोजिम हुनेछ ।

(छ) “धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३” को नियम (१०) को उपनियम (१) मा भएको व्यवस्था अनुरूप धितोपत्र सार्वजनिक निष्काशन गर्न सक्ने गरी संस्थापित संगठित संस्थाका सर्वसाधारण बाहेक अन्य समूह (संस्थापक र अन्य समूह) ले लिएको शेयर सार्वजनिक निष्काशन गरेको शेयर बाँडफाँड भएको मितिले तीन वर्षको अवधि पूरा नभई बिक्री गर्न पाइने छैन ।

(ख) संस्थापक/संचालकसँगको कारोबार :

(क) संगठित संस्थाबाट कुनै संस्थापक/संचालकले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै वस्तु वा सुविधा (आर्थिक वा गैरआर्थिक) प्राप्त गरेका वा प्राप्त गर्ने भएमा त्यस्तो वस्तु वा सुविधाको प्रकृति तथा मूल्य र त्यस्तो सुविधा दिए बापत संगठित संस्थाले कुनै सम्पत्ति, सेवा प्राप्त गरेको वा गर्ने भएमा त्यस सम्बन्धी विवरण :

वित्तीय संस्थाको संचालकहरूले संचालक समितिको बैठक भत्ता बाहेक अन्य कुनै पनि संस्थापक/संचालकले यस संस्थाबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै वस्तु वा सुविधा (आर्थिक वा गैरआर्थिक) प्राप्त गरेका छैनन् र सो सम्बन्धमा वित्तीय संस्थाले संस्थापक तथा संचालकबाट कुनै सम्पत्ति वा सेवा समेत प्राप्त गरेको छैन ।

(ख) बुँदा (क) मा उल्लेखित वस्तु वा सुविधाको मूल्य निर्धारण गर्न अपनाइएको तरिका : सो नभएको ।

६. सीमित दायित्व सम्बन्धी विवरण :

यो वित्तीय संस्था कम्पनी ऐन, २०६३ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत स्थापित तथा सञ्चालित पब्लिक लिमिटेड कम्पनी हो । यसमा शेयरवालाहरूको दायित्व सीमित छ । यस लघुवित्त वित्तीय संस्थाका शेयरवालाको दायित्व निजले खरिद गरेको वा खरिद गर्न कबोल गरेको शेयरको अधिकतम रकमसम्म मात्र सीमित रहनेछ ।

७. संगठित संस्थाको कर्मचारी सम्बन्धी विवरण :

(क) संगठित संस्थाको उच्च व्यवस्थापकीय तहका अधिकृत कर्मचारीहरू सम्बन्धी विवरण :

(क) संगठित संस्थाको उच्च व्यवस्थापकीय तहका कर्मचारीको नाम, योग्यता, नियुक्ति भएको मिति, पहिले काम गरेको अनुभव तथा संगठित संस्थाको शेयर लिएको भए शेयर संख्या सम्बन्धी विवरण । साथै त्यस्तो कर्मचारीहरू अन्य कुनै सूचिकृत संगठित संस्थाको आधारभूत शेयरधनी भए वा अन्य कुनै संगठित संस्थामा लगानी गरेको भए उक्त संगठित संस्थाको नाम र लगानी गरेको रकम खुलाउनु पर्ने ।

१. नाम : श्री डोलराज के.सी.(प्रमुख कार्यकारी अधिकृत)

योग्यता : वि.ए (अर्थशास्त्र)

नियुक्ति भएको मिति : २०७३/०६/०५

अनुभव :

१. नेपाल बैंक लिमिटेडमा वि.स. २०६२ देखि २०६६ सम्म करिव ३० वर्षको कार्य अनुभव ।

२. कालिका लघुवित्त वित्तीय संस्था लि. वालिङ, स्याङ्जा प्रमुख कार्यकारी अधिकृत ४ महिनाको कार्य अनुभव ।

३. आँधिखोला लघुवित्त वित्तीय संस्था लि.मा प्रमुख कार्यकारी अधिकृत पदमा २०७३/०७/०५ देखि कार्यरत ।

संगठित संस्थाको शेयर लिएको भए शेयर संख्या : ३४२५० कित्ता ।

अन्य सूचिकृत संगठित संस्थाको आधारभूत शेयरधनी भए वा अन्य कुनै संगठित संस्थामा लगानी भए संगठित संस्थाको नाम र लगानी गरेको रकम नभएको ।

२. नाम : श्री बाबुराम कुँवर (प्रबन्धक)

योग्यता : स्नातकोत्तर (ग्रामिण विकास), स्नातक : अर्थशास्त्र, एक वर्षे वि.एड. तथा हाल एल.एल.वि अध्ययनरत ।

नियुक्ति भएको मिति : २०७३/०९/२२

अनुभव:

- स्वावलम्बन लघुवित्त विकास बैंक लि. मा ईकाई व्यवस्थापक को रुपमा बि.स. २०६३ देखि २०६९ सम्मको कार्य अनुभव ।
- कालिका लघुवित्त वित्तीय संस्थालि.मा अधिकृत(शाखा प्रबन्धक) को रुपमा बि.स. २०६९ देखि २०७० सम्मको कार्य अनुभव ।
- मुक्तिनाथ विकास बैंक लि.मा अधिकृत(शाखा प्रबन्धक) को रुपमा १ वर्ष सम्मको कार्य अनुभव ।
- मुक्तिनाथ विकास बैंक लि.मा अधिकृत(अनुगमन) को रुपमा २ वर्ष सम्मको कार्य अनुभव
- आँधिखोला लघुवित्त वित्तीय संस्था लि.मा प्रबन्धक पदमा २०७३/०९/२२ देखि कार्यरत ।

संगठित संस्थाको शेयर लिएको भए शेयर संख्या : सो नभएको ।

अन्य सूचिकृत संगठित संस्थाको आधारभूत शेयरधनी भए वा अन्य कुनै संगठित संस्थामा लगानी भए संगठित संस्थाको नाम र लगानी गरेको रकम नभएको ।

३. नाम : श्री कुलदेव लामिछाने(अधिकृत)

योग्यता : स्नातक

नियुक्ति भएको मिति : २०७३/०९/०१

अनुभव :

- उपकार वचत तथा ऋण सहकारी संस्थामा सहायक पदमा रही मिति २०६२/०२/१० देखि मिति २०६४/०१/१५ सम्मको कार्य अनुभव ।
- कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंक लि.मा वरिष्ठ सहायकको पदमा रही मिति २०६४/०१/१६ देखि मिति २०६७/०७/३० सम्मको कार्य अनुभव ।
- कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंक लि.मा प्रसासन विभागमा रही मिति २०७१/०३/०१ देखि मिति २०७४/०६/१८ सम्मको कार्य अनुभव ।
- आँधिखोला लघुवित्त वित्तीय संस्था लि.मा अधिकृत पदमा रही मिति २०७३/०९/०१ देखि कार्यरत ।

संगठित संस्थाको शेयर लिएको भए शेयर संख्या : सो नभएको ।

अन्य सूचिकृत संगठित संस्थाको आधारभूत शेयरधनी भए वा अन्य कुनै संगठित संस्थामा लगानी भए संगठित संस्थाको नाम र लगानी गरेको रकम : नभएको ।

(ख) विवरणपत्र बोर्डमा प्रस्तुत गर्नु भन्दा १ वर्ष अगाडिको अवधिमा नियम अनुसार अवकाश प्राप्त भएको अवस्था बाहेक संगठित संस्थाको उच्च ब्यबस्थापकीय तहमा रहेका कुनै कर्मचारी परिवर्तन भएमा सो सम्बन्धी विवरण उल्लेख गर्नु पर्ने : सो नभएको।

(ग) कर्मचारीको संख्या : स्थायी, अस्थायी, करार, ज्यालादारी र अन्य (हाल सम्मको) :

कुल कर्मचारी संख्या	स्थायी	अस्थायी	करार	ज्यालादारी	प्रशिक्षार्थी
७७	४७	—	०	४	२६

नोट:कर्मचारीहरुका लागि सुरक्षित गरिएको शेयर करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई बाँडफाँट नगर्ने ब्यबस्था गरिएको छ ।

(ख) संचालक एवं उच्च ब्यबस्थापकीय तहका अधिकृतलाई दिएको भत्ता तथा पारिश्रमिक सम्बन्धी विवरण :

(क) संचालक समितिको अध्यक्ष लगायत अन्य सदस्यहरुलाई प्रदान गरिने वा गरिएको बैठक भत्ताको दर तथा निजहरुलाई प्रदान गरिने वा गरिएको दैनिक तथा भ्रमण भत्ता र अन्य सुविधा :

सञ्चालकले पाउने मासिक पारिश्रमिक, बैठक भत्ता, दैनिक तथा भ्रमण भत्ता र अन्य सुविधा साधारण सभाले तोके अनुसार देहाय बमोजिम रहेको छ :

- दैनिक कार्य संचालनमा कार्यकारी प्रमुखको हैसियतले प्रत्यक्ष रुपमा संलग्न संचालकले मासिक पारिश्रमिक तलव रु. ५०,०००/- (पचास हजार मात्र)र स्वदेश तथा विदेशको भ्रमण खर्च टिकट बमोजिमको वास्तविक खर्च भएको आधारमा रकमको भुक्तानी दिईनेछ ।
- संचालक समितिको बैठकमा उपस्थित भए बापत अध्यक्ष र अन्य संचालकले पाउने प्रति बैठक भत्ता रु.२,०००/- (दुई हजार मात्र) हुनेछ ।
- वित्तीय संस्थाको कामको सिलसिलामा संचालकलाई प्रदान गरिने दैनिक भत्ता तथा भ्रमण भत्ता देहाय बमोजिम हुनेछ :-
(अ) स्वदेशमा दैनिक भत्ता रु १,२००/- ।

(ख) संगठित संस्थाको उच्च ब्यबस्थापकिय तहका तीन जना अधिकृतहरुको नाम र पद र एक आर्थिक वर्षको अवधि भित्र उनीहरुलाई पारिश्रमिकको रुपमा भुक्तान गरिएको रकम :

सि.नं.	कर्मचारीको नाम	पद	पारिश्रमिक रकम(आ.ब.०७४/०७५)
१.	श्री डोलराज के.सी.	प्रमुख कार्यकारी अधिकृत	रु.९,२१,०००
२.	श्री बाबुराम कुँवर	प्रबन्धक	रु.८,४५,०००
३.	श्री कुलदेव लामिछाने	अधिकृत	रु.५,०७,०००

(ग) कुनै अधिकृत वा संचालकलाई भविष्यको लागि कुनै रकम प्रदान गरिने गरी करार गरिएको भए सो सम्बन्धी विवरण : सो नभएको।

८. अन्तर्निहित जोखिम तथा सो को व्यवस्थापनको लागि व्यवस्थापनको धारणा :

अन्तर्निहित जोखिम र सो को व्यवस्थापनको लागि व्यवस्थापनको धारणा निम्नानुसार रहेको छ ।

(क) वित्तीय साधनको अभावबाट हुने जोखीम :

१. कर्जा सापटी तथा कर्जा लगानीको व्याजदरमा आउने परिवर्तनबाट हुन सक्ने जोखिमहरु ।
२. नेपालको बजारमा हुने आर्थिक मन्दीबाट पर्न सक्ने असरबाट हुन सक्ने आर्थिक जोखिमहरु ।
३. वित्तीय श्रोतको अभावबाट लगानीको दायरा संकुचित हुनसक्ने जोखीमहरु ।

(ख) कच्चा पदार्थको अभावबाट हुने जोखीम :सो नभएको ।

(ग) उत्पादन तथा सेवाको बजार स्थिति र यसमा आउने परिवर्तनबाट हुने जोखिम :

१. नयाँवित्तीय संस्थाहरुको प्रवेशबाट उत्पन्न हुने प्रतिस्पर्धाबाट हुन सक्ने जोखिमहरु ।
२. वित्तीय संस्थाले प्रदान गरेको कर्जा तथा सापट खराब कर्जामा परिणत हुन गएमा हुने जोखिमहरु ।
३. निक्षेप तथा कर्जाको व्याजदरमा आउने परिवर्तनबाट हुन सक्ने जोखिमहरु ।

(घ) आयोजना सम्पन्न हुन ढिलाई हुने सम्भावना र त्यसबाट हुने मूल्य अभिवृद्धि (cost overrun) को जोखीम :सो नभएको ।

(ङ) विदेशी विनिमयको जोखिम :सो नभएको ।

(च) कानूनी प्रकृयाहरु तथा ईजाजत प्राप्त गर्नु पर्ने सो बाट पर्न सक्ने अवरोधहरु : सो नभएको ।

(छ) क्षेत्रीयकरण र विश्वव्यापीकरण (Globalization) का कारणबाट उत्पन्न हुन सक्ने जोखिम :

१. अन्तर्राष्ट्रिय बजारमा हुने आर्थिक मन्दीबाट पर्न सक्ने असरबाट हुन सक्ने आर्थिक जोखिमहरु ।
२. पूँजी बजारको अवस्थामा आउने उतार चढावबाट पर्न सक्ने जोखिमहरु ।

(ज) सरकारी नीति तथा नियमहरुमा हुने परिवर्तन तथा विश्वव्यापी रुपमा हुने नीतिगत परिवर्तनबाट हुने जोखीम:

१. नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको आर्थिक तथा वित्तीय नीति नियममा हुने परिवर्तनबाट श्रृजना हुन सक्ने जोखिमहरु ।
२. देशको मौद्रिक नीति लगायत नेपाल राष्ट्र बैंकले जारी गर्ने नियम निर्देशनको अप्रत्याशित परिवर्तनबाट सिर्जना हुने सम्भावित जोखिमहरु ।

(झ) संचालन इतिहासको अभाव :

यस वित्तीय संस्थाले आफ्नो कारोबार मिति २०७३ फाल्गुन १ गतेदेखि संचालन गरेकोले वित्तीय संस्थाको संचालन इतिहास छोटो रहेकोछ ।

(ञ) प्रविधिको परिवर्तनबाट हुने सक्ने जोखीम:

प्रविधि सम्बन्धी परिवर्तनबाट वित्तीय संस्थाको संचालन तथा कारोबार प्रणालीमा अप्रत्याशित जोखिम रहनु स्वभाविक नै हो। वित्तीय संस्थाले प्रयोग गर्ने सफ्टवेयरमा प्रविधिको परिवर्तनबाट आउन सक्ने जोखिम व्यवस्थापनको लागि तथ्याङ्कहरुको सुरक्षार्थ Data Backup मा विशेष सतर्कता अपनाईएको छ र त्यसबाट जोखिमलाई न्यूनीकरण गर्न वित्तीय संस्था सक्षम रहेकोछ ।

(ट) अन्य :

१. देशको राजनैतिक अस्थिरताबाट आउन सक्ने जोखिमहरु ।
२. देशको आर्थिक अवस्थामा आउने उतार चढावबाट हुन सक्ने जोखिमहरु ।

सम्भावित आर्थिक जोखिमहरुलाई न्यूनीकरण गर्न व्यवस्थापनले निम्न उपायहरु अवलम्बन गर्दै जानेछ ।

वित्तीय संस्थाको कर्जा तथा लगानी खराब भई हुन सक्ने जोखिमहरुको लागि वित्तीय संस्थाले कर्जा तथा लगानीको लागि जोखिम व्यहोर्ने कोषको व्यवस्था गरेको छ । त्यसैगरी ऋण सुरक्षण कोषको व्यवस्था गरी कर्जा लगानीमा आउन सक्ने संभावित जोखिमलाई सुरक्षित तथा न्यूनीकरण गरिएको छ । वित्तीय संस्थाले वित्त बजारमा हुने प्रतिस्पर्धाको साथै क्षेत्रीयकरण र विश्वव्यापीकरण (Globalization) का कारणबाट उत्पन्न हुन सक्ने जोखिमहरु न्यूनीकरण गर्नका लागि जनशक्ति विकासमा ध्यान पुर्याउनुको साथै अन्य व्यवसायिक जोखिमहरुबाट सिर्जना हुन सक्ने हानी नोक्सानीको लागि व्यवस्थापन चनाखो भई सम्भावित हानी नोक्सानी कम गर्न सक्षम र प्रतिवद्ध रहको छ। त्यस्तै अन्य विभिन्न जोखिमहरु न्यूनीकरणका लागि प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, समयानुसारको आधुनिक प्रविधि, स्पष्ट नीति तथा नियमहरुको निर्माण एवं समयानुसार आफ्नो सेवा तथा सुविधाहरुमा परिवर्तन गर्दै लगिने वित्तीय संस्थाको नीति रहेकोछ ।

धितोपत्र मूल्य परिवर्तन सम्बन्धि जोखिम :

रु.१००/-प्रति शेयरका दरले निष्काशन गरिएको शेयर मूल्यले सूचीकरण पश्चात् धितोपत्र बजारमा हुने कारोबारमा उतार चढाव आउन सक्ने भएकोले शेयर मूल्यमा हुन सक्ने परिवर्तनको जोखिम रहेको छ ।

९. वित्तीय विवरण :

(क) वित्तीय विवरण र तत्सम्बन्धमा व्यवस्थापनको धारणा र विश्लेषण :

(क) संगठित संस्थाको लेखापरिक्षण भएको पछिल्लो आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब, नाफा नोक्सान हिसाब बाँडफाँट, नगद प्रवाह विवरण :

वित्तीय संस्थाको आ.ब.२०७४/०७५ को लेखापरिक्षण भएको तथा साधारण सभाबाट पारित वासलात, नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँट हिसाब तथा नगद प्रवाहको विवरण निम्नानुसार छ :

वासलात (आषाढ मसान्त, २०७५)

पूँजी तथा दायित्व	रकम (रु.हजारमा)
१. शेयर पूँजी	६०,०००.०००
२. जगेडा तथा कोषहरु	(७,३६७.४७०)
३. ऋणपत्र तथा बण्ड	-
४. तिर्न बाँकी कर्जा सापट	२७५,३२४.८६९
५. निक्षेप दायित्व	१०३,११८.५०३
६. भुक्तानी दिनु पर्ने बिलहरु	-
७. प्रस्तावित तथा भुक्तानी दिन बाँकी लाभांश	-
८. आयकर दायित्व	-
९. अन्य दायित्व	६,४१४.१६३
कुल पूँजी तथा दायित्व	४३७,४९०.०६४
सम्पत्ति	रकम (रु.हजारमा)
१. नगद मौज्दात	५२५.६९९
२. नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात	-
३. बैंक / वित्तीय संस्थामा रहेको मौज्दात	२,८९८.३६८
४. माग तथा अल्प सुचनामा प्राप्त हुने रकम	८३,९१८.८१४
५. लगानी	-
६. कर्जा सापट तथा बिल खरिद	३४५,८०२.१२४
७. स्थिर सम्पत्ति	३,१६९.९७०
८. गैर बैकिङ्ग सम्पत्ति	-
९. अन्य सम्पत्ति	१,१८३.०८८
कुल सम्पत्ति	४३७,४९०.०६४

नाफा नोक्सान हिसाब (श्रावण १, २०७४ देखि आषाढ मसान्त २०७५)

विवरण	रकम (रु.हजारमा)
१. व्याज आमदानी	३८,९१७.५५३
२. व्याज खर्च	२६,०७७.३१२
खुद व्याज आमदानी	१२,८४०.२४१
३. कमिशन तथा अन्य सन्चालन आमदानी	७,०२९.५५३
४. सटही घटबढ आमदानी	-
कुल संचालन आमदानी	१९,८६९.७९४
५. कर्मचारी खर्च	११,३८२.४१५
६. अन्य संचालन खर्च	७,३३९.९९६
७. सटही घटबढ नोक्सान	-
सम्भावित नोक्सानी व्यवस्था अधिको संचालन मुनाफा	१,१४७.३८४
८. सम्भावित नोक्सानी	३,१३०.१४३
संचालन मुनाफा/(नोक्सान)	(१,९८२.७५९)
९. गैर संचालन आमदानी/(नोक्सान)	-
१०. सम्भावित नोक्सानी व्यवस्थाबाट फिर्ता	३४६.९१९

नियमित कारोवारबाट भएको मुनाफा	(१,६३५.८४०)
११.असामान्य कारोवारबाट भएको मुनाफा/(खर्च)	-
अनुदान प्राप्त सम्पत्तिको ह्रास कटौती रकम आम्दानी	-
सम्पूर्ण कारोवार समावेश पछिको खुद नाफा	(१,६३५.८४०)
१२.कर्मचारी बोनस व्यवस्था	-
१३.आयकर व्यवस्था	-
यस वर्षको	-
गत वर्षको	-
पर सारिएको आयकर खर्च / (आम्दानी)	-
खुद मुनाफा/(नोक्सान)	(१,६३५.८४०)

नाफा नोक्सान बाँडफाँड हिसाव (श्रावण १, २०७४ देखि आषाढ मसान्त २०७५)

विवरण	रकम (रु.हजारमा)
आम्दानी	
१. गत वर्षसम्मको संचित मुनाफा	-
२. यस वर्षको मुनाफा	-
३. सटही घटबढ कोष	-
४. स्थगन कर	-
५. जगेडा कोष समायोजन	-
६. गत वर्षको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट फिर्ता रकम	-
७. गत वर्षको कर्मचारीहरुको दक्षता अभिवृद्धि कोषबाट फिर्ता रकम	-
८. गत सालको शेयर प्रिमियम	-
जम्मा	-
खर्च	
१. गत वर्षसम्मको संचित नोक्सान	५,७३१.६३०
२. यस वर्षको नोक्सान	१,६३५.८४०
३. साधारण जगेडा कोष	-
४. भैपरी आउने जगेडा (पर सारेको कर)	-
५. संस्था विकास कोष	-
६. लाभांश समीकरण कोष	-
७. कर्मचारी सम्बन्धी जगेडाहरु	-
८. प्रस्तावित लाभांश	-
९. प्रस्तावित बोनस शेयर जारी	-
१०. विशेष जगेडा कोष	-
११. सटही घटबढ कोष	-
१२. पूँजी फिर्ता जगेडा कोष	-
१३. पूँजी समायोजन कोष	-
१४. अन्य (स्थगन कर जगेडा)	-
१५. लगानी समायोजन कोष	-
१५. गत वर्ष सम्बन्धी समायोजन	-
१५. सामाजिक उत्तरदायित्व कोष	-
१६. ग्राहक संरक्षणकोष	-
१७. कर्मचारीहरुको दक्षता अभिवृद्धि कोष	-
जम्मा	७,३६७.४७०
सञ्चित मुनाफा/(नोक्सान)	(७,३६७.४७०)

नगद प्रवाह विवरण (श्रावण १, २०७४ देखि आषाढ मसान्त २०७५)

विवरण	रकम (रु. हजारमा)
क) कारोबार सञ्चालनबाट नगद प्रवाह	(३७,१९६.२२०)
१. नगद प्राप्ति	४६,२९४.०२५
१.१ व्याज आम्दानी	३८,९१७.५५३
१.२ कमिशन तथा डिष्काउण्ट आम्दानी	७,३७६.४७२
१.३ विदेशी विनिमय कारोबारबाट आम्दानी	-
१.४ अपलेखित कर्जाको असूली	-
१.५ अन्य आम्दानी	-
२. नगद भुक्तानी	४३,९२२.३३९
२.१. व्याज खर्च	२६,०७७.३१२
२.२ कर्मचारी खर्च	११,३८२.४१५
२.३ कार्यालय संचालन खर्च	६,४६२.६१२
२.४ आयकर भुक्तानी	-
२.५ अन्य खर्च	-
कार्यगत पूँजी गतिविधि अधिको नगद प्रवाह	२,३७१.६८६
सञ्चालन सम्बन्धि चालु सम्पत्तिमा कमी/(बृद्धि)	(३२९,७३९.१७७)
१. माग तथा अल्प सुचनामा प्राप्त हुने रकममा कमी/(बृद्धि)	(५०,७५५.९३३)
२. अन्य अल्पकालीन लगानीमा कमी/(बृद्धि)	-
३. कर्जा तथा विल्स खरीदमा कमी/(बृद्धि)	(२७५,५३८.९५०)
४. अन्य सम्पत्तिमा कमी/(बृद्धि)	(३,४४४.२९३)
सञ्चालन सम्बन्धि चालु दायित्वमा कमी/(बृद्धि)	२९०,१७१.२७०
१. निछेप दायित्वमा कमी बृद्धि	९०,०६५.९१९
२. सर्टिफिकेट अफ डिपोजितमा (कमी)/बृद्धि	-
३. अल्पकालीन सापटीमा (कमी)/बृद्धि	१९४,७०६.०२८
४. अन्य दायित्वमा (कमी)/बृद्धि	५,३९९.३२४
ख) लगानी कारोबारमा नगद प्रवाह	(१,१०९.१०२)
१. दीर्घकालीन लगानीमा कमी/(बृद्धि)	-
२. शेयर तथा डिभेन्चर बिक्रीबाट प्राप्त रकम	-
३. स्थिर सम्पत्तिमा कमी/(बृद्धि)	(१,१०९.१०२)
४. दीर्घकालीन लगानीमा व्याज आम्दानी	-
५. लाभांश आम्दानी	-
६. अन्य	-
ग) वित्तीय कारोबारबाट नगद प्रवाह	४०,८००.०००
१. दीर्घकालीन ऋण (बण्ड, डिभेन्चर आदि) मा बृद्धि/(कमी)	-
२. शेयर पूँजीमा बृद्धि/(कमी)	४०,८००.०००
३. अन्य दायित्वमा बृद्धि/(कमी)	-
४. लाभांश भुक्तानी	-
५. मर्जर पछि शेयर पुँजी तथा कोषमा भएको परिवर्तनको समायोजन	-
६. नेपाल राष्ट्र बैंकबाट प्राप्त सहूलियत/पुनरकर्जामा बृद्धि/(कमी)	-
घ) नगद तथा बैंक मौज्दातको विनिमय दरमा भएको फरकबाट आम्दानी/खर्च	-
ङ) यस वर्षको सम्पूर्ण गतिविधिबाट नगद प्रवाह	२,४९४.६७८
च) नगद तथा बैंकमा रहेको शुरुको मौज्दात	९२९.३९०
छ) नगद तथा बैंकमा रहेको अन्तिम मौज्दात	३,४२४.०६७

(ख) सञ्चालन अवधि तीन वर्ष ब्यतीत भैसकेको अवस्थामा विगत तीन वर्षको र तीन वर्ष ब्यतीत भैनसकेको अवस्थामा सञ्चालन अवधिभरको लेखापरिक्षण भएको नाफा नोक्सान, वासलात सहितको संक्षिप्त वित्तीय विवरण (सहायक कम्पनी भए समष्टिकृत रुपमा) :

वित्तीय संस्थाले आफ्नो कारोबार मिति २०७३/११/१ गतेदेखि प्रारम्भ गरेको हो । वित्तीय संस्थाको विगत वर्षहरुको लेखापरिक्षकबाट प्रमाणित वासलात र नाफा नोक्सान हिसावको विवरण देहाय बमोजिम रहेको छ :

वासलात

पूँजी तथा दायित्व	वास्तविक (रु.हजारमा)	
	आ.ब.०७३/०७४	आ.ब.०७४/०७५
१. शेयर पूँजी	१९,२००.०००	६०,०००.०००
२. जगेडा तथा कोषहरु	(५,७३१.६३०)	(७,३६७.४७०)
३. ऋणपत्र तथा बण्ड	-	-
४. तिर्न बाँकी कर्जा सापट	८०,६१८.८४१	२७५,३२४.८६९
५. निक्षेप दायित्व	१३,०५२.५८४	१०३,११८.५०३
६. भुक्तानी दिनु पर्ने बिलहरु	-	-
७. प्रस्तावित तथा भुक्तानी दिन बाँकी लाभांश	-	-
८. आयकर दायित्व	-	-
९. अन्य दायित्व	१,०१४.८३९	६,४१४.१६३
कुल पूँजी तथा दायित्व	१०८,१५४.६३४	४३७,४९०.०६४
सम्पत्ति	वास्तविक (रु.हजारमा)	
	आ.ब.०७३/०७४	आ.ब.०७४/०७५
१. नगद मौज्दात (सिक्का समेत)	२३.४५५	५२५.६९९
२. नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात	-	-
३. बैंक/वित्तीय संस्थामा रहेको मौज्दात	९०५.९३५	२,८९८.३६८
४. माग तथाअल्प सुचनामा प्राप्त हुने रकम	३३,१६२.८८१	८३,९१८.८१४
५. लगानी	-	-
६. कर्जा सापट	७०,२६३.१७४	३४५,८०२.१२४
७. स्थिर सम्पत्ति	२,९३०.२५१	३,१६१.९७०
८. गैर बैकिङ्ग सम्पत्ति	-	-
९. अन्य सम्पत्ति	८६८.९३८	१,१८३.०८८
कुल सम्पत्ति	१०८,१५४.६३४	४३७,४९०.०६४

नाफा नोक्सान हिसाव

विवरण	वास्तविक (रु.हजारमा)	
	आ.ब.०७३/०७४	आ.ब.०७४/०७५
१. व्याज आम्दानी	१,६२५.१८३	३८,९१७.५५३
२. व्याज खर्च	९९१.५६५	२६,०७७.३१२
खुद व्याज आम्दानी	६३३.६१९	१२,८४०.२४१
४. कमिशन तथा अन्य सन्चालन आम्दानी	९३५.१४०	७,०२९.५५३
५. सटही घटबढ आम्दानी	-	-
कुल संचालन आम्दानी	१,५६८.७५९	१९,८६९.७९४
६. कर्मचारी खर्च	३,०२५.०३४	११,३८२.४१५
७. अन्य संचालन खर्च	३,५६५.६२६	७,३३९.९९६
८. सटही घटबढ नोक्सान	-	-
सम्भावित नोक्सानी व्यवस्था अधिको संचालन मुनाफा	(५,०२१.९०१)	१,१४७.३८४
९. सम्भावित नोक्सानी	७०९.७२९	३,१३०.१४३
संचालन मुनाफा/(नोक्सान)	(५,७३१.६३०)	(१,९८२.७५९)
१०. गैर संचालन आम्दानी/(नोक्सान)	-	-
११. सम्भावित नोक्सानी व्यवस्थाबाट फिर्ता	-	३४६.९१९
नियमित कारोवारबाट भएको मुनाफा	(५,७३१.६३०)	(१,६३५.८४०)
१२. असामान्य कारोवारबाट भएको मुनाफा/(खर्च)	-	-
अनुदान प्राप्त सम्पत्तिको ह्रास कट्टी रकम आम्दानी	-	-
सम्पूर्ण कारोवार समावेश पछिको खुद नाफा	(५,७३१.६३०)	(१,६३५.८४०)
१३. कर्मचारी बोनस व्यवस्था	-	-

१४. आयकर व्यवस्था	-	-
यस वर्षको	-	-
गत वर्षको	-	-
पर सारिएको आयकर खर्च / (आम्दानी)	-	-
खुद मुनाफा/(नोक्सान)	(५,७३१.६३०)	(१,६३५.८४०)

(ग) आर्थिक वर्ष समाप्त भएको ६ महिना पश्चात विवरणपत्र स्वीकृतीको लागि पेश गरेमा उक्त अन्तरिम अवधिको लागि लेखापरिक्षकबाट प्रमाणित गरेको अपरिष्कृत वित्तीय विवरण :

वित्तीय संस्थाको २०७५ श्रावण १ गते देखि २०७५ चैतमसान्तसम्मको लेखापरिक्षकबाट प्रमाणित गरेको अपरिष्कृत वित्तीय विवरणहरु देहाय बमोजिम रहेको छ :

वासलात

पूँजी तथा दायित्व	रकम (रु.हजारमा)
१. शेयर पूँजी	६०,०००.०००
२. जगेडा तथा कोषहरु	३,८२८.३००
३. ऋणपत्र तथा बण्ड	-
४. तिर्न बाँकी कर्जा सापट	३७९,५६२.७०८
५. निक्षेप दायित्व	१९४,०४५.५३४
६. भुक्तानी दिनु पर्ने बिलहरु	-
७. प्रस्तावित तथा भुक्तानी दिन बाँकी लाभांश	-
८. आयकर दायित्व	१,६४०.७००
९. अन्य दायित्व	१४,९६४.११८
कुल पूँजी तथा दायित्व	६५४,०४९.३६०
सम्पत्ति	रकम (रु.हजारमा)
१. नगद मौज्दात (सिक्का समेत)	९७०.८०६
२. नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात	-
३. बैंक/वित्तीय संस्थामा रहेको मौज्दात	५,५४७.५५७
४. माग तथा अल्प सुचनामा प्राप्त हुने रकम	२८,९६३.९२४
५. लगानी	-
६. कर्जा सापट	६०९,४९६.९६७
७. स्थिर सम्पत्ति	४,९४९.०५६
८. गैर बैंकिङ्ग सम्पत्ति	-
९. अन्य सम्पत्ति	४,११३.०५०
कुल सम्पत्ति	६५४,०४९.३६०

नाफा नोक्सान हिसाव (२०७५ श्रावण १ देखि २०७५ चैतसम्मको)

विवरण	रकम (रु.हजारमा)
१. व्याज आम्दानी	६२४४४.१०२
२. व्याज खर्च	३५४१६.६२०
खुद व्याज आम्दानी	२७०२७.४८२
३. कमिशन तथा अन्य सञ्चालन आम्दानी	१५८०५.५८५
४. सटही घटबढ आम्दानी	-
कुल संचालन आम्दानी	४२८३३.०६७
५. कर्मचारी खर्च	१४६४२.७४२
६. अन्य संचालन खर्च	६८१८.९८३
७. सटही घटबढ नोक्सान	-
सम्भावित नोक्सानी व्यवस्था अधिको संचालन मुनाफा	२१३७१.३४२
८. सम्भावित नोक्सानी व्यवस्थाहरु	७२५१.२२५
संचालन मुनाफा	१४१२०.११७
९. गैर संचालन आम्दानी/खर्च	-
१०. सम्भावित नोक्सानी व्यवस्थाबाट फिर्ता	-
नियमित कारोबारबाट भएको मुनाफा	१४१२०.११७

११. असामान्य कारोवारबाट भएको आम्दानी/खर्च	-
अनुदान प्राप्त सम्पत्तिको ह्रास कटौती रकम आम्दानी	-
सम्पूर्ण कारोवार समावेश पछिको खुद मुनाफा	१४१२०.११७
१२. कर्मचारी बोनस व्यवस्था	१२८३.६४७
१३. आयकर व्यवस्था	१६४०.७००
यस वर्षको कर व्यवस्था	१६४०.७००
गत वर्ष सम्मको कर व्यवस्था	-
यस वर्षको स्थगन कर खर्च/(आम्दानी)	-
खुद नाफा/नोक्सान	१११९५.७७०

- (घ) आम्दानी र खर्चको हिसावमा कुनै शिर्षकमा ठुलो मात्रामा परिवर्तन भएमा त्यसको विश्लेषणात्मक कारण :
सो नभएको ।
- (ङ) पछिल्लो वित्तीय विवरणको लेखापरिक्षण भए पश्चात संगठित संस्थाको कारोबारमा, नाफा नोक्सान, सम्पत्तिको मूल्य वा आगामी १२ महिनाको दायित्व भुक्तानीमा असर पर्ने गरी कुनै अवस्था सिर्जना भएको छ/छैन सो सम्बन्धमा संचालकहरुको धारणा :
सो नभएको ।
- (च) आर्थिक वर्ष समाप्त भएपछि विवरणपत्र पेश गरेमा, विवरणपत्र पेश गरेको मितिबाट स्वीकृती हुने मिति सम्ममा वासलातको मिति पछिको घटनाको बारेमा छुट्टै जानकारी विवरणपत्रमा समावेश गर्नु पर्ने :
सो नभएको ।
- (छ) विगत ५ वर्षमा सम्पत्तिको पुनर्मूल्यांकन गरिएको छ/छैन, यदि गरिएको भए (अ) सम्पत्तिको विवरण, (आ) सम्पत्तिको पुनर्मूल्यांकन अघि र पछिको किताबी मूल्य, (ई) पुनर्मूल्यांकनको औचित्य :
सो नभएको ।
- (ज) आगामी तीन वर्षको प्रक्षेपित वासलात, नाफा नोक्सान हिसाबका साथै त्यसका गणनाको आधारहरु :
वित्तीय संस्थाको आगामी ३ आर्थिक वर्षका लागि प्रक्षेपित वित्तीय स्थिति देहाय बमोजिम रहेको छ :

वासलात

पूँजी तथा दायित्व	प्रक्षेपित (रु. हजारमा)		
	आ.ब.०७५/०७६	आ.ब.०७६/०७७	आ.ब.०७७/०७८
१. शेयर पूँजी	१००,०००	१००,०००	१००,०००
२. जगेडा तथा कोषहरु	५६४०	३७१७१	७७०९५
३. ऋणपत्र तथा बण्ड	-	-	-
४. तिर्न बाँकी कर्जा सापट	४३६४९७	६५४७४६	८५११६९
५. निक्षेप दायित्व	२४२५५७	२९१०६८	३३४७२९
६. भुक्तानी दिनु पर्ने विलहरु	-	-	-
७. प्रस्तावित तथा भुक्तानी दिन बाँकी लाभांश	-	-	-
८. आयकर दायित्व	५५७५	१३५१३	१७,११०
९. अन्य दायित्व	१९४५३	२३३४४	३०,३४७
कुल पूँजी तथा दायित्व	८०९७२२	११,१९८४२	१४१०४५१
सम्पत्ति	आ.ब.०७५/०७६	आ.ब.०७६/०७७	आ.ब.०७७/०७८
१. नगद मौज्दात (सिक्का समेत)	११०२	३१२२	६१७६
२. नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात	-	-	-
३. बैंक/वित्तीय संस्थामा रहेको मौज्दात	६१०२	७३२३	६५९०
४. माग तथा अल्प सुचनामा प्राप्त हुने रकम	४६३४२	६०२४५	१३८५६३
५. लगानी	-	-	-
६. कर्जा सापट	७८३४१	१००३५८५	१२०४८१३
७. स्थिर सम्पत्ति	५४४४	५९८९	६५८८
८. गैर बैकिङ्ग सम्पत्ति	-	-	-
९. अन्य सम्पत्ति	३२३९०	३९५७९	४७७२१
कुल सम्पत्ति	८०९७२२	११,१९,८४२	१४१०४५१

नाफा नोक्सान हिसाब

विवरण	प्रक्षेपित (रु.हजारमा)		
	आ.ब.०७५/०७६	आ.ब.०७६/०७७	आ.ब.०७७/०७८
१. व्याज आम्दानी	९४२८२	१४९५१४	१९३५६४
२. व्याज खर्च	५४७५७	८४०९१	१०८९५७
खुद व्याज आम्दानी	३९५२५	६५४२३	८४६०६
३. कमिशन तथा अन्य सञ्चालन आम्दानी	१८३५७	२५६०२	३०७२२
४. सटही घटबढ आम्दानी	-	-	-
कुल संचालन आम्दानी	५७८८२	९१०२४	११५३२८
५. कर्मचारी खर्च	१९५२४	२६३५७	३५५८२
६. अन्य संचालन खर्च	९४०३	१११७७	१३५५६
७. सटही घटबढ नोक्सान	-	-	-
सम्भावित नोक्सानी व्यवस्था अधिको संचालन मुनाफा	२८९५५	५३४९१	६६१९१
८. सम्भावित नोक्सानी व्यवस्थाहरु	८५१४	३९४२	३१२३
संचालन मुनाफा	२०४४०	४९५४९	६३०६८
९. गैर संचालन आम्दानी/खर्च	-	-	-
१०. सम्भावित नोक्सानी व्यवस्थाबाट फिर्ता	-	-	(३३०)
नियमित कारोवारबाट भएको मुनाफा	२०४४०	४९५४९	६२७३८
११. असामान्य कारोवारबाट भएको आम्दानी/खर्च	-	-	-
अनुदान प्राप्त सम्पत्तिको ह्रास कट्टी रकम आम्दानी	-	-	-
सम्पूर्ण कारोवार समावेश पछिको खुद मुनाफा	२०४४०	४९५४९	६२७३८
१२. कर्मचारी बोनस व्यवस्था	१८५८	४५०४	५७०३
१३. आयकर व्यवस्था	४४७५	१३५१३	१७११०
यस वर्षको कर व्यवस्था	५५७५	१३५१३	१७११०
गत वर्ष सम्मको कर व्यवस्था	-	-	-
यस वर्षको स्थगन कर खर्च /(आम्दानी)	-	-	-
खुद नाफा/नोक्सान	१३००८	३१५३१	३९९२४

वित्तीय प्रक्षेपणका आधार तथा तरिका :

विवरण	आ.ब.०७५/०७६	आ.ब.०७६/०७७	आ.ब.०७७/०७८
१. कुल निक्षेपमा औषत वृद्धिदर (प्रतिशतमा)	१३५.२२%	२०.००%	१५.००%
२. कुल कर्जा तथा सापटमा औषत वृद्धिदर (प्रतिशतमा)	१०४.६२%	३९.७१%	२०.०५%
३. कुल कर्जा तथा निक्षेप+पूँजीकोष अनुपात (प्रतिशतमा)	९३.०७%	९४.१४%	८९.८२%
४. कुल आयमा औषत वृद्धिदर	४३.९५%	५५.४७%	२८.०८%
५. कुल खर्चमा औषत वृद्धिदर	४३.७७%	३६.१९%	२८.३९%
६. संचालन खर्च तथा कुल आम्दानी अनुपात	२६%	२१%	२२%
७. खुद मुनाफामा औषत वृद्धिदर	८९५.१६%	१४२.४१%	२६.६२%
८. निक्षेपको औषत ब्याजदर (प्रतिशतमा)	८.००%	८.००%	७.७५%
९. कर्जा तथा सापटको औषत ब्याजदर(प्रतिशतमा)	१७.००%	१७.००%	१७.००%
१०. आयकर व्यवस्था (प्रतिशतमा)	३०.००%	३०.००%	३०.००%
निष्क्रिय कर्जा सापट (प्रतिशतमा)	१.८४%	१.६०%	१.६६%
लगानीमा प्रतीफल	-	-	-
अन्य संचालन खर्चका वृद्धिदर	३७.९०%	१८.८६%	२१.२९%
कर्मचारी खर्चमा वृद्धिदर	३३.३३%	३५.००%	३५.००%
% of Provision on Total Gross Loan	१.६४%	१.५६%	१.५८%
तरलता (CRR)	५.०५%	५.९६%	६.१५%
पूँजीकोष पर्याप्तता (CAR)	१४.८५%	११.९६%	१३.६२%

माथि उल्लेखित वित्तीय प्रक्षेपणका आधारको औचित्य पुष्टी हुने विवरणहरु :

१. कर्जा तथा सापटः

संस्थाको आ.व. २०७५/७६ को चैत्र मसान्त सम्ममा करिब ७१ प्रतिशतको वृद्धि भएको र संस्थाको व्यवस्थापनले गर्ने योजना अनुसार २०७५/७६, २०७६/७७, २०७७/७८ मा क्रमशः १०५,४०, २० प्रतिशतले कुल कर्जा वृद्धि हुने प्रक्षेपण गरिएको छ।

कर्जा तथा सापटमा प्राप्त हुने औसत व्याज दर आ.व. २०७५/७६, २०७६/७७, २०७७/७८ को लागी क्रमशः १७.००, १७.००, १७.०० प्रतिशत हुने अनुमान गरिएको छ।

कर्जा तथा सापट को निक्षेप र प्राथमिक पुंजीको अनुपात CD Ratio अनुपात नेपाल राष्ट्र बैंकले तोकेको अनुपात अनुरूप रहने गरी कर्जा तथा सापट प्रक्षेपण गरीएको छ। जस अनुरूप आ.व. २०७५/७६, २०७६/७७, २०७७/७८ को लागी क्रमशः ९३.०७, ९४.१४, ८९.८२ प्रतिशत हुने प्रक्षेपण गरिएको छ।

कर्जा नोक्सानी व्यवस्था आ.व. २०७५/७६, २०७६/७७, २०७७/७८को लागी कुल कर्जा तथा सापटको क्रमशः १.६४ १.५६ १.५८ प्रतिशत कायम रहने अनुमान गरिएको छ।

२. निक्षेपः

संस्थाको आ.व. २०७४को आषाढ मसान्तबाट आ.व. २०७५/७६ को चैत्रसम्ममा ८८.१८ प्रतिशतले वृद्धि भएको र संस्थाको व्यवस्थापनले गर्ने योजना अनुसार आ.व. २०७५/७६, २०७६/७७, २०७७/७८मा क्रमशः १३५.२२, २०.००, १५.०० प्रतिशतले कुल निक्षेप वृद्धि हुने प्रक्षेपण गरिएको छ।

निक्षेप दायित्वमा तिर्नुपर्ने औसत व्याजदर आ.व. २०७५/७६, २०७६/७७, २०७७/७८ को लागी क्रमशः ८.००, ८.०० र ७.७५ प्रतिशत कायम रहने अनुमान गरिएको छ।

३. तरलताः

नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको वैधानिक तरलता अनुपात (Statutory Liquidity Ratio) आ.व २०७५/७६, २०७६/७७, २०७७/७८ को लागी १४.८५ ११.९६ १३.६२ प्रतिशत गरिएको छ।

नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको अनिवार्य मौज्दात (Cash reserve Requirement) आ.व. २०७५/७६, २०७६/७७, २०७७/७८ को लागी क्रमशः ५.०५, ५.९६, ६.१५ प्रतिशत कायम हुने गरी लगानी प्रक्षेपण गरीएको छ।

४. संचालन नाफाको १० प्रतिशत रकम कर्मचारी बोनस व्यवस्थाको लागी छुट्याइएको छ।

५. आउंदो वर्षहरुको लागी बैंकले आर्जन गर्ने नाफामा ३० प्रतिशतको दरले आयकरको लागी व्यवस्था गरिएको छ।

६. गत वर्षहरुको वास्तविक आंकडा तथा आउंदो वर्षको संचालन योजनाको आधारमा व्यवस्थापन द्वारा वित्तीय विवरण प्रक्षेपण गरिएको हो।

७. पुजि पर्याप्तता (Capital Adequacy)को मात्रा नेपाल राष्ट्र बैंकले तोकेको अनुपात अनुरूप रहने गरी प्रक्षेपण गरीएको छ।

जस अनुरूप पुजिकोषको अनुपात आ.व. २०७५/७६, २०७६/७७, २०७७/७८को लागी क्रमशः १४.८५, ११.९६, १३.६२ प्रतिशत र प्राथमिक पुजिको अनुपात आ.व. २०७५/७६, २०७६/७७, २०७७/७८ को लागी क्रमशः १३.९७, १३.०६, १३.९० प्रतिशत हुनेगरी प्रक्षेपण गरिएको छ।

८. माथि उल्लेखित वित्तीय प्रक्षेपणका सम्बन्धमा यस वित्तीय संस्थाको आ.व. २०७५/७६ को चैत्र मसान्त सम्ममा कर्जा तथा सापटमा ८४.८५ प्रतिशत र निक्षेपमा ८८.१८ प्रतिशतले वृद्धि भैसकेको र आगामी दिनमा कार्यक्षेत्र विस्तार एवम् व्यवस्थापनले लिएको विस्तार रणनीतिका कारण वित्तीय प्रक्षेपणमा पेश भएको प्रक्षेपित विवरण यथार्थ रहेका छन्।

ख) वित्तीय अनुपात सम्बन्धी विवरण :

(क) सञ्चालन अवधि तीन वर्ष ब्यतीत भैसकेको अवस्थामा विगत तीन वर्षको र तीन वर्ष ब्यतीत भैनसकेको अवस्थामा सञ्चालन अवधिको तथा आगामी ३ वर्षको प्रक्षेपित प्रति शेयर आम्दानी (EPS) तथा प्रति शेयर नेटवर्थ :

विवरण	वास्तविक (रु. हजारमा)		आ.व. ०७५/०७६ चैत्र मसान्त	प्रक्षेपित(रु. हजारमा)		
	आ.व. ०७३/०७४	आ.व. ०७४/०७५		आ.व. ०७५/०७६	आ.व. ०७६/०७७	आ.व. ०७७/०७८
चुक्ता पुंजी	१९,२००	६०,०००	६०,०००	१००,०००	१००,०००	१००,०००
जगेडा तथा कोषहरु	(५,७३२)	(७,३६७)	३,८२८	५,६४०	३७,१७१	७७,०९५
कुल	१३,४६८	५२,६३३	६३,८२८	१०५,६४०	१३७,१७१	१७७,०९५
घटाउने : अपलेखन गर्न बाँकी खर्च	-	-	-	-	-	-
कुल नेटवर्थ	१३,४६८	५२,६३३	६३,८२८	१०५,६४०	१३७,१७१	१७७,०९५
शेयर संख्या (हजारमा)	१९२	६००	६००	१,०००	१,०००	१,०००
प्रति शेयर नेटवर्थ (रु.)	७०.१५	८७.७२	१०६.३८	१०५.६४	१३७.१७	१७७.१०
प्रति शेयर चुक्ता	१००	१००	१००	१००	१००	१००

पूँजी						
नेटवर्थमा औसत प्रतिफल	-४२.५६%	-३.११%	१७.५४%	१२.३१%	२२.९९%	२२.५४%
प्रति शेयर आमदानी (रु.)	(३०)	(२.७३)	१८.६६	२१.६८	३१.५३	३९.९२
निष्काशन पूर्वको प्रति शेयर आमदानी (EPS) कायम राख्न आवश्यक न्यूनतम प्रतिफल	-२.९४%					

(ख) विगत ३ वर्षको नेटवर्थमा भएको औसत प्रतिफल:-२२.८३%

माथि उल्लेखित वित्तीय विवरण तथा प्रक्षेपणको अनुमान तथा आधारहरु हालको वित्तीय बजारको स्थिति, निष्काशनकर्ता लघुवित्त वित्तीय संस्थाको हालको दक्षता र निष्काशनकर्ता लघुवित्त वित्तीय संस्थाले प्राप्त गरेको हालसम्मको कार्य प्रगतिको आधारमा पुनरावलोकन गरी विवरण ठीक छ भनी आर.के.एस.एण्ड एसोसिएट्सका चार्टर्ड एकाउण्टेण्ट श्री रोजश कुमार शाह द्वारा प्रमाणित गरेको हो ।

१०. धितोपत्र निष्काशन सम्बन्धी विवरण :

(क) धितोपत्र जारी गर्नुको उद्देश्य :

- वित्तीय संस्थाको जारी पूँजी रु.१० करोडमध्ये प्रबन्धपत्रमा व्यवस्था भए अनुरूप जारी पूँजीको ४०% शेयर सर्वसाधारणमा बिक्री गर्नु पर्ने भएको कारण जारी पूँजीका ४०% अर्थात रु.४,००,००,०००/- रकम बराबरको प्रति शेयर रु.१००/- दरको ४,००,००० कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा बिक्री वितरण गरी वित्तीय संस्थाको सञ्चालनमा सर्वसाधारणहरुलाई समेत संलग्न गराउन ।
- वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भएका उद्देश्यहरु अनुरूप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पूँजी संकलन गर्न ।
- वित्तीय संस्थाले आफ्नो सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवं आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न ।

(ख) धितोपत्र निष्काशन गरी प्राप्त पूँजीको उपयोग :

(क) निष्काशनबाट प्राप्त हुने कूल रकमलाई कसरी र कुन क्षेत्रमा प्रयोग गरिने छ, तत्सम्बन्धी विवरण :

साधारण शेयर निष्काशन गरी प्राप्त हुने पूँजी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावली र अन्य प्रचलित कानून बमोजिम “घ” वर्गको वित्तीय संस्थाले गर्न पाउने कार्यको अधिनमा रही वित्त वित्तीय संस्थाको व्यवसायिक प्रयोजनमा उपयोग गरिनेछ । साधारण शेयर निष्काशन गरी प्राप्त हुने पूँजी वित्तीय संस्थाको नियमित लघुवित्त कारोबार एवं आर्थिक कारोवारहरु विस्तार एवं बृद्धि गर्न उपयोग गरिनेछ, जुन देहाय अनुसार उल्लेख गरिएकोछ ।

क्र.सं.	कर्जा प्रवाह गरीने क्षेत्रहरु	करिब रकम रु.
१	पशुपालन तथा कृषि कर्जा	रु.२,००,००,०००/-
२	खुद्रा ब्यापार र सेवा कर्जा	रु.१,००,००,०००/-
३	साना तथा घरेलु कर्जा	रु.१,००,००,०००/-
	जम्मा	रु.४,००,००,०००/-

(ख) सार्वजनिक निष्काशन गरिने धितोपत्र पूर्ण रुपमा बिक्री नभएमा सार्वजनिक निष्काशनको लागि उद्देश्य प्राप्त गर्नको लागि अपनाइने बैकल्पिक व्यवस्था :

लघुवित्त वित्तीय संस्थाहरुको शेयर निष्काशन गर्दा निष्काशित शेयर भन्दा अधिक मात्रामा आवेदन प्राप्त हुने गरेको देखिएकोले यस वित्तीय संस्थाको निष्काशित शेयरहरु पनि पूर्ण रुपमा बिक्री हुने धारणा वित्तीय संस्थाको रहेको छ । कथंकदाचित्त निष्काशन गरिने साधारण शेयरहरु पूर्ण रुपमा बिक्री नभएमा प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डौले निष्काशन रकमको शत प्रतिशत शेयर खरिद गर्ने प्रत्याभूति सम्झौता गरिएको छ ।

- आयोजनाको संचालन स्थान, आयोजना चरणबद्ध रुपमा कार्यान्वयन गरिने भए प्रत्येक चरणमा लाग्ने खर्च, कुनै चरण समाप्त भैसकेको भए सो सम्बन्धी विवरण उल्लेख गर्नु पर्ने : सो नभएको ।
- आयोजना सम्पन्न हुने, परिक्षण उत्पादन शुरु हुने र पूर्ण व्यवसायिक उत्पादन शुरु हुने अनुमानित मिति उल्लेख गर्नु पर्ने: सो नभएको ।
- संगठित संस्थाले कुनै उपकरण खरिद गरेको वा गर्न लागेको भए उक्त उपकरणको मूल्य वा प्रस्तावित मूल्य, सप्लायर्सको नाम र सप्लायर्ससँग सम्झौता भएको भए सो को मुख्य मुख्य बूँदाहरु :सो नभएको ।
- कुनै पार्टीसँग प्रतिलिपी अधिकार, ट्रेडमार्क, इजाजतपत्र, रोयल्टी, सहकार्य सम्बन्धमा वा वित्तीय वा प्राविधिक सम्झौता गरिएको भए सो को प्रमुख शर्तहरु र पार्टीको नाम, ठेगाना सम्बन्धी विस्तृत विवरण :सो नभएको ।
- उत्पादन सम्बन्धी आयोजना भए, सो को प्रकृति, प्रयोगकर्ता, प्रतिस्पर्धा, लक्षित समूह, उत्पादन क्षमता, विगत वर्षहरुको क्षमता उपभोग वा भविष्यमा गरिने क्षमता उपभोग सम्बन्धी विवरण :सो नभएको ।

- (ज) आयोजनाको लागि आवश्यक कच्चा पदार्थको उपलब्धता र त्यसको श्रोत :सो नभएको ।
- (झ) आयोजनाको लागि आवश्यक हुने विद्युत, पानी, ग्यासको मात्रा र त्यसको श्रोत : सो नभएको ।
- (ञ) सार्वजनिक निष्काशनको लागि गरिने खर्च प्रमुख रुपमा देहायमा उल्लेखित पक्षहरूलाई दिने शुल्क सम्बन्धी विवरण :
- (अ) निष्काशन तथा बिक्री प्रबन्धक :
- यस विवरणपत्र मार्फत सार्वजनिक रुपले सर्वसाधारणलाई बिक्री गरिने साधारण शेयरको निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा कार्य गर्न एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंलाई सेवा शुल्क बापत रु.१,००,०००/- (अक्षरूपी एक लाख रुपैया मात्र) भुक्तानी दिइनेछ ।
- (आ) ट्रष्टी (डिबेन्चर निष्काशनको हकमा) :
- सो नभएको ।
- (इ) प्रत्याभूतिकर्ता :
- प्रत्याभूतिकर्ता प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डौंलाई प्रत्याभूति सेवा प्रदान गरे बापत रु.१०,०००/- (अक्षरूपी नब्बे हजार रुपैया मात्र) भुक्तानी दिइनेछ ।
- (ई) विज्ञहरु :
- सो नभएको
- (उ) लेखापरिक्षक :
- वित्तीय संस्थाको आ.व.०७४/०७५ को लेखापरिक्षण सम्बन्धी कार्यश्री एन डीएण्ड एसोसिएट्सका चार्टर्ड एकाउन्टेण्ट श्री नरेश दुगानाले गर्नु भएको हो। उक्त लेखापरिक्षणको कार्य गर्नका लागि सेवा शुल्क बापत रु.८०,०००/- (अक्षरूपी असी हजार रुपैया मात्र) प्रदान गरेको छ ।
- (ऊ) अन्य (जस्तै संकलन केन्द्र, निष्काशन बैंक आदि) :
- नेपाल धितोपत्र बोर्डबाट २०७४/११/११ गतेदेखि सि-आस्वा प्रणाली कार्यान्वयन भईसकेको सन्दर्भमा नेपाल धितोपत्र बाईबाट स्वीकृत प्राप्त सि-आस्वा सदस्यबैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु यस निष्काशनको लागि संकलन केन्द्रको रुपमा रहनेछन् । सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूलाई कुनै शुल्क भुक्तानी गर्नु नपर्ने र निजहरुले नेपाल धितोपत्र बोर्डले तोके बमोजिमको शुल्क निष्काशन तथा बिक्री प्रबन्धकलाई भुक्तानी गर्नेछन् । सि-आस्वा प्रणाली कार्यान्वयन भएको सन्दर्भमा निष्काशन बैंकको आवश्यकता नहुने भएता पनि आवश्यकता अनुसार निष्काशन बैंक खोल्न सकिनेछ र सो को जानकारी नेपाल धितोपत्र बोर्डलाई अग्रिम रुपमा गराइनेछ ।
- (ग) सार्वजनिक निष्काशनबाट प्राप्त हुने रकमलाई परियोजनामा प्रयोग गर्नु पूर्व अन्य कुनै ब्यबस्था गर्न लागिएको छ भने तत् सम्बन्धि विवरण : सो नभएको ।
- (घ) प्रिमियममा धितोपत्र जारी गर्ने भएमा : सो नभएको ।
- (ङ) धितोपत्र बाँडफाँड, फिर्ता भुक्तानी तथा सूचिकरण सम्बन्धि ब्यबस्था :
- (क) अत्याधिक माग वा न्यून माग भएको अवस्थामा बाँडफाँडको प्रकृया :
- यस विवरणपत्र मार्फत जारी गरिएको साधारण शेयर संख्या भन्दा बढी संख्यामा साधारण शेयर खरिदको लागी दरखास्त प्राप्त हुन आएमा “धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४” मा भएको व्यवस्था अनुसार साधारण शेयरहरु बाँडफाँड गरिनेछ । यदि निष्काशन गरिएको शेयरको संख्या भन्दा कम संख्यामा साधारण शेयर खरिदका लागि दरखास्त प्राप्त हुन आएमा माग बमोजिम शेयर बाँडफाँट गरी बाँकी रहेको शेयर प्रत्याभूतिकर्ताले प्रत्याभूति सम्बन्धी सम्झौतामा भएको व्यवस्था अनुसार खरिद गर्नेछ ।
- (ख) अत्याधिक माग भएको वा बाँडफाँड नभएको अवस्थामा फिर्ता भुक्तानी सम्बन्धी व्यवस्था :
- शेयर बिक्री बन्द भएको मितिले नेपाल धितोपत्र बोर्डले तोकेको समयावधि भित्र शेयर बाँडफाँड गरी पूर्ण वा आंशिकरुपमा स्वीकृत/अस्वीकृत भएको व्यहोरा उल्लेख गरी “धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३”को अनुसूची ७ बमोजिमको विवरण सम्बन्धित आस्वा (ASBA) सदस्य बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइनेछ र सोही विवरण अनुरूप आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुले बाँडफाँटमा नपरेको शेयर बापतको रकम सम्बन्धित आवेदकको रोक्का रहेको बैंक खाता फुकुवा गरी फिर्ता गरिदिनेछ ।
- (ग) निवेदन साथ प्राप्त रकमको फिर्ता भुक्तानीमा ढिलाई भएमा दिइने ब्याजदर:
- “धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३” पूर्ण रुपमा लागु भईसकेको सन्दर्भमा यो ब्यबस्था लागु नहुने ।
- (घ) धितोपत्र बाँडफाँड तथा प्रमाणपत्र जारी सम्बन्धी प्रकृया र समयावधि :
- यस विवरणपत्र मार्फत सार्वजनिक निष्काशन गरिने साधारण शेयर “धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४” बमोजिमसाधारण शेयरको बाँडफाँटगरे पश्चात नेपाल स्टक एक्सचेन्ज लि. मा सूचिकरण तथा सिडिएस एण्ड क्लियरिङ लि. मा दर्ता भए पश्चात आवेदन फारममा उपलब्ध गराएको हितग्राही खातामा बाँडफाँटमा परेका शेयर जम्मा/वितरण गर्ने व्यवस्था मिलाइनेछ ।
- (ङ) धितोपत्र सूचिकरण भैसकेको भए, त्यस्तो धितोपत्र सूचिकरण गरिएको धितोपत्र बजारको नाम र धितोपत्र कारोवार शुरु हुनको लागि संगठित संस्थाले पूरा गर्नु पर्ने शर्तहरु सम्बन्धि विवरण :सो नभएको ।

(च) धितोपत्र सूचिकरण भैइसकेको भए, संगठित संस्थाले निष्काशन तथा बिक्री गरिने धितोपत्रहरु प्रचलित ऐन, नियम अनुसार सहज खरीद बिक्री वा विनिमय हुन सक्ने गराउनको लागि गरिने व्यवस्था सम्बन्धी विवरण :
सार्वजनिक निष्काशन गरिने साधारण शेयर “धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४” बमोजिमसाधारण शेयरको बाँडफाँटगरे पश्चात नेपाल स्टक एक्सचेन्ज लि. तथा सिडिएस एण्ड क्लियरिङ लि. मा सूचिकरण र दर्ता गराई शेयर खरिद बिक्री तथा राफसाफको लाग आवश्यक व्यवस्था मिलाइनेछ ।

(च) प्रत्याभूति सम्बन्धी विवरण :

(क) धितोपत्र प्रत्याभूति गर्ने संगठित संस्थाको नाम, ठेगाना र प्रत्याभूति गर्ने धितोपत्रको संख्या र रकम :

यस विवरणपत्र मार्फत निष्काशन गर्न लागिएको धितोपत्रको शत प्रतिशतले हुने ४,००,००० कित्ता साधारण शेयरको लागि रु.४,००,००,०००/-रकम बराबरको प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डौद्वारा प्रत्याभूति सेवा प्रदान गरिएको छ ।

(ख) धितोपत्र प्रत्याभूतिकर्तासँग गरिएको सम्झौताको मुख्य मुख्य बुँदाहरु :

यस विवरणपत्र मार्फत निष्काशन गर्न लागिएको धितोपत्रको प्रत्याभूतिकर्ता सँग गरिएको सम्झौताको मुख्य मुख्य बुँदाहरु देहाय बमोजिम रहेको छ :

१. प्रत्याभूतिकर्ताले ४,००,००० कित्ता साधारण शेयरहरुको लागि प्रत्याभूति सेवा प्रदान गरेको छ ।
२. प्रत्याभूतिकर्तालाई प्रत्याभूति सेवा प्रदान गरे बापत वित्तीय संस्थाले रु.९०,०००/-भुक्तानी दिइनेछ ।
३. यस विवरणपत्र अनुसार जारी गरिने साधारण शेयरहरुमा प्रत्याभूतिकर्ताको दायित्व प्रत्याभूतित कित्ता शेयरहरुमा मात्र सिमित हुनेछ ।
४. यस विवरणपत्र अनुसार जारी गरिने साधारण शेयरहरु पूर्ण रुपमा बिक्री नभएमा माथि उल्लेखित प्रत्याभूतित कित्ता शेयरहरुमा सिमित हुने गरी प्रत्याभूतिकर्ताले खरिद गर्ने सहमति जनाएको छ ।
५. प्रत्याभूति सम्झौतापत्रको अवधि प्रत्याभूतिकर्ताको दायित्व समाप्त नभए सम्म हुनेछ ।
६. यस विवरणपत्र अनुसार जारी गरिने साधारण शेयरहरु पूर्ण रुपमा बिक्री भएको खण्डमा सम्झौतापत्र स्वतः खारेज हुनेछ ।
७. प्रत्याभूति सम्बन्धि अन्य व्यवस्थाहरु प्रचलित कानून तथा प्रत्याभूति सम्बन्धी सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ ।

(छ) आवेदन दिँदा ध्यान दिनु पर्ने कुराहरु :

(क) धितोपत्रवालाको अधिकार तथा प्रतिबन्धात्मक व्यवस्थाहरु जस्तै मताधिकार, लाभांश, हकप्रद शेयर, धितोपत्रवालाको अधिकारमा परिवर्तन गर्ने प्रकृया तथा धितोपत्रको खारेजी आदि सम्बन्धी विवरण :

धितोपत्रवालाहरुको अधिकार तथा प्रतिबन्धात्मक व्यवस्थाहरु जस्तै मताधिकार, धितोपत्रवालाको अधिकारमा परिवर्तन गर्ने प्रकृया तथा धितोपत्र खारेजी आदि सम्बन्धित व्यवस्था प्रचलित कानून बमोजिम हुनेछ । साथै लाभांश, हकप्रद शेयर आदि सम्बन्धी विवरण वित्तीय संस्थाले नियमित रुपमा आर्जन गर्ने मुनाफा तथा वित्तीय संस्थाको पूँजी योजना अनुसार प्रचलित कानून बमोजिम गरिनेछ ।

(ख) नियमावली, प्रबन्धपत्र प्राप्त गर्ने वा हेर्न सक्ने ठाउँ, भुक्तानी गर्ने तरिका, लिनुपर्ने न्यूनतम धितोपत्र संख्या र सो भन्दा माथि लिने भएमा कुन गुणाङ्कमा लिन सक्ने हो सो सम्बन्धी विवरण :

१. यस वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावली कार्यालय समय भित्र वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय, बयरघारी, भीरकोट, स्याङ्जा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटल लिमिटेडको कार्यालय, लाजिम्पाट, काठमाण्डौमा सम्पर्क राखि हेर्न वा प्राप्त गर्न सकिनेछ ।
२. यस विवरणपत्र मार्फत निष्काशन गरिने साधारण शेयरको लागि दरखास्त दिँदा दरखास्तवालाले कम्तीमा १० (दश) कित्ता साधारण शेयरको लागि दरखास्त दिनु पर्नेछ । यदि कुनै दरखास्तवालाले १० (दश) कित्ता भन्दा बढी शेयरको लागि दरखास्त दिन चाहेमा १० (दश) अंकको गुणाङ्कमा अधिकतम २,००० (दुई हजार) कित्ता साधारण शेयर खरिद गर्नका लागि दरखास्त दिन सक्नेछ ।

(ग) आवेदन दिँदा पालना गर्नुपर्ने शर्त बन्देजहरु जस्तै एक भन्दा बढी दरखास्त दिन नपाइने, लगानीकर्ताको पहिचानको लागि नागरिकता/जन्मदर्ताको प्रमाणित प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने वा धितोपत्र दलाल व्यवसायीले दिएको ग्राहकको परिचय नम्बर र सम्बन्धित व्यवसायीको नाम खुलाउनुपर्ने र बैंक खाता मार्फत कारोबार गरिनुपर्ने जस्ता पक्षहरु :

१. कुनै पनि नेपाली नागरिकले यस विवरणपत्र मार्फत जारी गरिने साधारण शेयर खरिदका लागि दरखास्त दिन सक्नेछन ।
२. आवेदकले सि-आस्वा प्रणालीबाट आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्था मार्फत मात्र आवेदन दिनु पर्नेछ ।
३. आवेदकले आवेदन दिनु पूर्व आफ्नो खाता रहेको सम्बन्धित बैंक तथा वित्तीय संस्थामा गई “धितोपत्रको सार्वजनिक निष्काशनको केन्द्रकृत विद्युतीय सेवा कार्य सञ्चालन निर्देशिका, २०७४”को अनुसूची ४ बमोजिमको सि-आस्वा रजिष्ट्रेशन फारम भरी CRN नं. लिनु पर्नेछ ।
४. आवेदकको बैंक खातामा भएको विवरण र अनुसूची ४ मा उल्लेख गरेको विवरण मिल्नुपर्नेछ ।
५. आवेदकले CRN नं. प्राप्त गरेपश्चात शेयर खरिदका लागि तोकिएको ढाँचामा सम्बन्धित बैंक तथा वित्तीय संस्थामा धितोपत्र खरिदका लागि आवेदन दिनु पर्नेछ ।
६. आवेदकले आवेदनमा उल्लेख गरेको हितग्राही परिचय नं. र अन्य विवरण सि-आस्वा सफ्टवेयरमा रहेको आवेदकको हितग्राही खाता र अन्य विवरणसँग रुजु हुनु पर्नेछ ।
७. आवेदकले आवेदन फारम बुझाउँदा देहायका कुराहरुमा विशेष ध्यान दिई स्पष्ट सँग आवेदन फारम भरी बुझाउनु पर्नेछ:

- क. धितोपत्र निष्काशनकर्ता कम्पनीको नाम ।
- ख. आवेदकको नाम, थर, ठेगाना, नागरिता नं., दरस्तखत, सम्पर्क फोन नं., ईमेल ।
- ग. नावालक र विधिवत व्यक्तिको हकमा संरक्षकको नाम, थर र नाता।
- घ. खरिद गर्न चाहेको धितोपत्रको संख्या (अंक र अक्षरमा) ।
- ङ. खरिद गर्न चाहेको धितोपत्र बापतको रकम (अंक र अक्षरमा) ।
- च. आवेदकको खाता रहेको बैंक/वित्तीय संस्थाको नाम, ठेगाना, खाता नं. र खाताको किसिम ।
- छ. आवेदकको हितग्राही (डिम्याट) खाता नम्बर ।
८. आवेदकले आवेदन दिँदा सि-आस्वा सदस्य बैंक/वित्तीय संस्थाहरुमा रहेको आवेदन बापतको रकम रोक्का राखिने खाता अन्य कुनै प्रकारले रोक्का रहेको वा निष्कृत (Dormant) रहेको हुनुहुँदैन ।
९. आवेदन दिएको रकम बराबरको रकम खातामा हुनु पर्नेछ ।
१०. एक व्यक्तिले आफूले खरिद गर्न चाहेको साधारण शेयरको लागि एक भन्दा बढी दरखास्त दिने पाइने छैन । यदि एक व्यक्तिको नाममा एक भन्दा बढी आवेदन प्राप्त हुन आएमा सम्पूर्ण दरखास्तलाई रद्द गरिनेछ ।
११. धितोपत्र खरिदका लागि दरखास्त दिँदाको अवस्थामा वा दरखास्त दिईसकेपछि खरिद गरेको धितोपत्र बापतको रकम भुक्तानी नहुँदै प्रचलित कानून बमोजिम अधिकार प्राप्त अधिकारी वा नियकायबाट लगानीकर्ताको खाता रोक्का राख्ने आदेश प्राप्त भएमा निष्काशन तथा बिक्री प्रबन्धकले त्यस्तो दरखास्त फारमलाई आदेश बमोजिम गरिनेछ ।
१२. धितोपत्र बाँडफाट गर्नुपूर्व अख्तियार प्राप्त निकायबाट कुनै लगानीकर्ताको खाता रोक्का राख्न आदेश वा निर्देशन प्राप्त भएमा सम्बन्धित बैंक वा वित्तीय संस्थाले त्यस्तो आदेश वा निर्देशन अनुसार सम्बन्धित लगानीकर्ताको खाता रोक्का गरी त्यसको जानकारी तुरुन्त निष्काशन तथा बिक्री प्रबन्धकलाई दिनुपर्नेछ ।
१३. सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराइएको “मेरो शेयर” सफ्टवेयरबाट पनि आवेदकले आवेदन गर्न सक्नेछन् । त्यसका लागि आवेदकले आफ्नो हितग्राही खातामा बैंक खाताको विवरण उल्लेख गरिसकेको हुनुपर्नेछ र सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट CRN नं. लिईसकेको हुनुपर्नेछ ।
१४. शेयर बाँडफाँट गरी सूचिकरण भए पश्चात बाँडफाँटमा परेका आवेदकहरुलाई बाँडफाँटमा परेको शेयर नीजहरुको हितग्राही खातामा जम्मा गर्ने व्यवस्था गरिनेछ ।
१५. यस विवरणपत्र माफत निष्काशन गरिने शेयरका लागि न्यूनतम १० (दश) कित्ता तथा सो भन्दा बढीका लागि १० (दश) अंकले भाग जाने संख्यामा अधिकतम २,००० (दुई हजार) कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ ।
- ११. सम्बन्धित पक्ष बीचको कारोबार सम्बन्धी विवरण :**
- निष्काशनकर्ता संगठित संस्था र निम्न लिखित पक्ष बीच विगत २ वर्षको अवधिमा कुनै प्रकारको बस्तुगत कारोबार भएको वा कुनै कारोबार गर्न प्रस्ताव गरिएको भए कारोबारमा संलग्न व्यक्तिहरुको नाम, तिनीहरुको संगठित संस्था सँगको सम्बन्ध, कारोबारको प्रकृति र रकम :
- (क) संगठित संस्थाको कार्यकारी अधिकृत वा संचालकको रुपमा रहेको व्यक्ति : सो नभएको ।
- (ख) आधारभूत शेयरधनी :सो नभएको ।
- (ग) खण्ड (क) र (ख) मा उल्लेखित कुनै व्यक्तिको एकाघर परिवार सदस्य : सो नभएको ।
- (घ) संगठित संस्थाको कार्यकारी अधिकृत वा संचालक वा आधारभूत शेयरधनीले ३० प्रतिशत वा सो भन्दा बढी मताधिकार हुने गरी शेयर स्वामित्व ग्रहण गरेको कम्पनी वा संगठित संस्था : सो नभएको ।
- (ङ) संगठित संस्था वा त्यसको सहायक कम्पनीले हालको संचालक वा नीजको एकाघरको परिवारको सदस्यका लागि कुनै कारोबार वा सम्झौता गरेको छ भने सो वा विवरणपत्र प्रकाशन गर्नु भन्दा ३ वर्ष अगाडिको अवधिमा संस्थाको संचालक वा संचालकको एकाघर परिवारको सदस्यका लागि कुनै कारोबार वा सम्झौता गरेको भए सो कुरा :सो नभएको ।
- (च) कुनै संचालक वा संचालकको एकाघर परिवारको सदस्यलाई कुनै ऋण दिएको वा निजसँग लिएको भए उक्त ऋण सम्बन्धी विस्तृत विवरण जस्तै ऋण बापत लिएको रकम, ऋणको ब्याजदर, ऋण लिएको मिति, ऋण भुक्तानी अवधि आदि कुरा विवरणपत्रमा खुलाउनु पर्ने :सो नभएको ।
१२. विदेशी लगानी र व्यवस्थापन सम्बन्धी विवरण :सो नभएको ।
१३. सूचीकृत संगठित संस्थाले सार्वजनिक निष्काशन गर्ने भएमा सो को विवरण :
- (क) संगठित संस्थाको विगत ३ आर्थिक वर्षको प्रत्येक त्रैमासिक अवधिको उच्चतम, न्यूनतम, अन्तिम बजार मूल्यका साथै कारोबारभएको शेयर संख्या :सो नभएको ।
- (ख) बोर्डमा विवरणपत्र दर्ताको लागि प्रस्तुत गर्नु भन्दा ६ महिना अगाडिको अवधिको मासिक रुपमा उच्च, न्यून र अन्तिम मूल्यका साथै प्रत्येक महिनामा कारोबार भएको कुल दिन र कुल कारोबार भएको धितोपत्र संख्या :सो नभएको ।
१४. पछिल्लो सार्वजनिक निष्काशनको अनुमान तथा उपलब्धी सम्बन्धी विवरण :सो नभएको ।

१५. परामर्शदाता/ विशेषज्ञ सम्बन्धी विवरण:

(क) लेखापरिक्षक, प्रमुख बैंक, निष्काशन कार्य सँग संलग्न बैंक, प्रक्षेपित वित्तीय विवरण ठीक छ भनी प्रमाणित गर्ने विज्ञ आदिको नाम तथा ठेगाना :

●लेखापरिक्षक :

यस वित्तीय संस्थाको आ.ब.०७४/०७५को लेखापरिक्षण एन.डी एण्ड एसोसियट्सका चार्टर्ड एकाउन्टेण्ट श्री नरेश ठुँगानाले गर्नु भएको हो ।

●निष्काशन बैंक (Banker to the Issue) :

“धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३” पूर्ण रुपमा लागु भईसकेको सन्दर्भमा यो व्यवस्था लागु नहुने ।

● वित्तीय प्रक्षेपणको विवरण तयार पार्ने विज्ञ :

यस विवरणपत्रमा उल्लेख गरिएको वित्तीय प्रक्षेपणको विवरण तयार पार्ने विज्ञमा वित्तीय संस्था आफै रहेको छ ।

●वित्तीय प्रक्षेपणको अनुमान तथा आधारहरु पुनरावलोकन गरी विवरण ठीक छ भनी प्रमाणित गर्ने विज्ञ :

यस विवरणपत्रमा उल्लेख गरिए बमोजिम तयार गरिएको वित्तीय विवरण तथा प्रक्षेपणको अनुमान तथा आधारहरु पुनरावलोकन गरी सो आधारमा तयार गरिएका वित्तीय प्रक्षेपणका विवरण यथार्थपरक रहेको भनी प्रमाणित गर्ने विशेषज्ञमा आर.के.एस. एण्ड एसोसियट्सका चार्टर्ड एकाउन्टेण्ट श्री राजेश कुमार शाह रहेको छ ।

(ख) माथि खण्ड (क) मा उल्लेखित संस्था वा ब्यक्तिसँग भएको सहमतिका मुख्य मुख्य बुँदा तथा शर्तहरु :

●लेखापरिक्षक :सो नभएको ।

●निष्काशन बैंक (Banker to the Issue) :

“धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३” पूर्ण रुपमा लागु भईसकेको सन्दर्भमा यो व्यवस्था लागु नहुने ।

१६.आयोजना सम्पन्न गर्नको लागि सार्वजनिक निष्काशन बाहेक अन्य वित्तीय श्रोतहरु प्रयोग गरिएको छ/छैन, तत्सम्बन्धी विवरण: सो नभएको ।

१७.मुद्दा तथा विवादसम्बन्धी विवरण :

(क) संगठित संस्थाको तरलता, मौज्दात, कार्य संचालनमा तात्त्विक असर पर्ने खालको कुनै मुद्दामामिला वा विवाद भए सो सम्बन्धी विवरण तथा उपरोक्त मुद्दा वा विवादको कारणबाट पर्न सक्ने प्रभाव सम्बन्धमा व्यवस्थापनको धारणा:सो नभएको।

(ख) संगठित संस्थालाई असर पर्ने गरी संस्थाको संस्थापक/संचालकले वा लाई दायर गरिएको मुद्दा सम्बन्धी विवरण : सो नभएको।

(ग) विगत पाँच वर्षमा संगठित संस्थाको कुनै संस्थापक/संचालक कालोसूचीमा परेको वा कुनै नैतिक वा आर्थिक कारणबाट कुनै नियमन निकाय वा अदालतले सजाय गराएको भए, त्यस्तो संचालकको नाम र सजाय गर्ने नियमन निकाय वा अदालतको नाम उल्लेख गर्नु पर्ने:सो नभएको ।

(घ) संगठित संस्था बैंक वा वित्तीय संस्थामा ऋण नतिरी डिफल्ट भएको, नियम अनुसारको शुल्क नतिरेको, धितोपत्रवालाहरुको कुनै रकम भुक्तानी नगरिएको भए तत्सम्बन्धी विवरणहरु:सो नभएको ।

१८.गुनासो सुन्ने र समाधान गर्ने प्रकृया:

निष्काशित धितोपत्र सम्बन्धी लगानीकर्ताहरुको गुनासो तथा सुझाव सुन्न तथा सो को समाधानका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौमा एउटा छुट्टै कक्षको व्यवस्था गरिएको छ । कुनै पनि लगानीकर्ताले यस निष्काशन सँग सम्बन्धित विषयमा कुनै गुनासो वा सुझावका लागि सम्पर्क अधिकृत श्री राम कुमार महतलाई निजकै कार्यक्षमा वा निजलाई कार्यालय समयभित्र ४००५०८० (एक्स ४४४) मा सम्पर्क गर्न सकिनेछ ।

१९. नगद नलिई कसैलाई धितोपत्र निष्काशन गरिएको छ भने त्यस्तो ब्यक्ति वा समूहको नाम, खरीद गरिएको सम्पत्ति वा सेवा सम्बन्धि विवरण, निष्काशन गरिएको धितोपत्र संख्या र दर सम्बन्धि विवरण : सो नभएको ।

२०. ऋणपत्र निष्काशन सम्बन्धी विवरण : हालसम्म वित्तीय संस्थाले कुनै ऋणपत्र जारी गरिएको छैन ।

२१. अग्राधिकार शेयर निष्काशन सम्बन्धी व्यवस्था : हालसम्म वित्तीय संस्थालेअग्राधिकार शेयर जारी गरिएको छैन ।

२२. अन्य सामान्य जानकारी :

(क) विशेषज्ञको कुनै राय भएमा सो को विवरण :

यस विवरणपत्रमा उल्लेखित वित्तीय विवरण तथा प्रक्षेपणको अनुमान तथा आधारहरु हालको वित्तीय बजारको स्थिति, निष्काशनकर्ता वित्तीय संस्थाको हालको दक्षता र निष्काशनकर्ता वित्तीय संस्थाले प्राप्त गरेको हालसम्मको कार्य प्रगतिको आधारमा पुनरावलोकन गरी विवरण ठीक छ भनी चार्टर्ड एकाउन्टेण्ट संस्था आरकेएस एण्ड एसोसियट्स, पुतलीसडक, काठमाण्डौका चार्टर्ड एकाउन्टेण्ट श्री राजेश कुमार शाहले प्रमाणितगर्नुभएको छ ।

(ख) गत तीन आर्थिक वर्ष भित्रमा कुनै संचालक, लेखापरिक्षक परिवर्तन भएको भए, सो को कारण :

गत तीन आर्थिक वर्ष भित्र संचालकमा भएको परिवर्तन र सो को कारण सम्बन्धी विवरण देहाय बमोजिम रहेको छ :

सि.नं.	सञ्चालकको नाम	आर्थिक वर्ष	हटेको/नयाँ नियुक्ति	परिवर्तको कारण
१	दुर्गादत्त भुपाल	२०७५/७६	हटेको	नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम
२	राजेन्द्र प्रसाद रेग्मी	२०७५/७६	नयाँ नियुक्ति	रिक्त स्थान पूर्ति गर्न

गत तीन आर्थिक वर्ष भित्रमा लेखापरिक्षकमा परिवर्तन र सो को कारण : सो नभएको ।

(ग) कम्पनी सचिवको नाम, ठेगाना र योग्यता :

दर्सिङ दहथुम, गा.वि.स.-५, स्याङ्जास्थायी बसोबासरहनु भएको अर्थशास्त्र विषयमा स्नातकोत्तर सम्मको शैक्षिक योग्यता हासिल गरी कृषि विकास बैंक लि. वाट सेवा निवृत्तश्री डोलराज के.सी.लाई यस वित्तीय संस्थाको कम्पनी सचिवको जिम्मेवारी दिइएको छ ।

(घ) सार्वजनिक निष्काशन गर्नको लागि संचालक समितिबाट भएको निर्णय सम्बन्धी विवरण :

वित्तीय संस्थाको मिति २०७५/८/२९ गते बसेको संचालक समितिको ५६औं बैठकबाट सर्वसाधारणहरूलाई छुट्याएको रु.४ करोडरकम बराबरको ४,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरूमा निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटल लि. लाजिम्पाट, काठमाण्डौंलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने निर्णय भएको छ ।

(ङ) संगठित संस्था वा यसका शेयरधनीलाई कुनै विशेष सुविधा दिइएको भए, सो सम्बन्धी विवरण :सो नभएको ।

(च) संगठित संस्थाको पछिल्लो आर्थिक वर्षको लेखापरिक्षण भएको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण प्राप्त गर्न वा हेर्न सक्ने ठाउँ र समय :

वित्तीय संस्थाको पछिल्लो आर्थिक वर्षको लेखापरिक्षण भएको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणकार्यालय समयभित्र वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय, भीरकोट १, बयरघारी, स्याङ्जा र धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा सम्पर्क राखि प्राप्त गर्न वा हेर्न सकिनेछ ।

(छ) बोनस शेयर सम्बन्धी व्यवस्था : हाल सम्म बोनस शेयर जारी गरिएको छैन । भविष्यमा प्रचलित ऐन र नेपाल धितोपत्र बोर्डको प्रचलित बोनस शेयर निष्काशन सम्बन्धी व्यवस्था अनुसार बोनस शेयर जारी गर्न सकिनेछ ।

(ज) शेयरवाला, कर्मचारी वा अरु कसैको लागि शेयर सुरक्षित गर्ने व्यवस्था गरिएको भएमा सो कुरा :

यस विवरणपत्रद्वारा निष्कासन गरिने प्रति साधारण शेयर रु.१००/-अङ्कित मूल्य (Par Value) का कुल४,००,००० कित्ता साधारण शेयर मध्ये जारी पूँजीको ०.५% अर्थात ५,०००कित्ता साधारण शेयरहरूवित्तीय संस्थाको सेवामा रहेका कर्मचारीहरूको लागि तथा सर्वसाधारणहरूलाई छुट्याएको शेयर मध्येको ५% अर्थात २०,००० कित्ता साधारण शेयरहरू सामूहिक लगानी कोषको लागि छुट्याएर सुरक्षित गरिएको छ । यसरी छुट्याइएको शेयर कर्मचारीहरूको हकमा संचालक समितिले औचित्यपूर्ण तवरबाट बाँडफाँट गर्नेछ तथा सामूहिक लगानी कोषको हकमा सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम बाँडफाँट गरिनेछ । कर्मचारी तथा सामूहिक लगानी कोषहरूबाट सम्पूर्ण शेयरको लागि माग भई नआएको अवस्थामा बाँकी शेयरहरू सर्वसाधारणमा बाँडफाँट गरिनेछ ।

(झ) वित्तीय संस्थाले कम्पनी ऐनले गरेको व्यवस्थाहरू, आफ्नो कारोबारसँग सम्बन्धित ऐन, नियम तथा नियमन व्यवस्था पूर्ण पालना गरेको सम्बन्धमा गरेको उद्घोषण :

वित्तीय संस्थाले कम्पनी ऐन, २०६३ ले गरेको व्यवस्थाहरू, आफूले गर्ने व्यवसायसँग सम्बन्धित ऐन, नियम तथा नियमन व्यवस्था तथा नियमन निकायहरूले दिएको निर्देशनहरूको पूर्ण रुपमा पालना गरेको छ र सोही निर्देशनहरूको दायरा भित्र रही कार्य गरिरहेको र यस विवरणपत्रमा उल्लेख गरिएको विवरणहरू समेत सोही अनुरूप तयार गरिएको हो भन्ने लघुवित्त वित्तीय संस्थाको उद्घोषण रहेकोछ । साथै यस वित्तीय संस्थाले कम्पनी रजिष्ट्रारको कार्यालयमा आर्थिक वर्ष २०७४/०७५ सम्मको विवरण पेश गरेको हुनाले उक्त आर्थिक वर्ष सम्ममा यस वित्तीय संस्था कम्पनी रजिष्ट्रारको कार्यालयमा अद्यावधिक रहेको र सो व्यहोराको जानकारी कम्पनी रजिष्ट्रारको कार्यालयको मिति २०७५/१२/१९, च.नं.३४४६०/०७४/७५ को पत्रबाट प्राप्त भएको छ ।

(ञ) धितोपत्र बिक्री वितरण सम्बन्धी व्यवस्था :

यस विवरणपत्र मार्फत निष्काशित साधारण शेयर बिक्री वितरणका लागि नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका तथा तिनका तोकिएको शाखा कार्यालयहरूबाट आवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।

(ट) क्रेडिट रेटिङ्ग सम्बन्धी व्यवस्था :

यस विवरणपत्र अनुसार सर्वसाधारणहरूमा निष्काशन गरिने साधारण शेयरको लागि “क्रेडिट रेटिङ्ग नियमावली, २०६८” को नियम ३ मा भएको व्यवस्था बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपाल लि., डिल्लीबजार, काठमाण्डौंबाट क्रेडिट रेटिङ्ग गराई “ईक्रा एनपि आईपिओ ग्रेड ४” प्रमाणपत्र प्राप्त गरेको छ । इक्रा नेपालले १ देखि ५ प्वाइन्ट ग्रेडिङ्ग प्रदान गर्दछ । जसमा ग्रेड १ ले बलिया आधार जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरू जनाउँछ। “ईक्रा एनपि आईपिओ ग्रेड ४” ले औसत भन्दा कमजोर (Below Average Fundamental) आधारहरू जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने + (Plus) चिन्हले यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ । साथै ग्रेड प्रदान गरेको मिति : मार्च २८, २०१९ र ग्रेड बहाल रहने अवधि : मार्च २७, २०२० सम्म

(ठ) विवरणपत्र तयार गर्नेको नाम, ठेगाना, शैक्षिक योग्यता तथा अनुभवको विवरण :

यस विवरणपत्र तयार गर्ने व्यावसायिक संस्थामा निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लि., लाजिम्पाट, काठमाण्डौ रहेको छ ।

(ड) शेयर रजिष्ट्रार सम्बन्धी व्यवस्था :

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकरण गरे पश्चात् शेयरको दाखिल खारेज, दस्तखत रुजु आदि सम्बन्धी कार्य यस वित्तीय संस्थाको कार्यालयबाट वा वित्तीय संस्थाको संचालक समितिले तोके बमोजिम शेयर रजिष्ट्रारको कार्यालयबाट हुने गरी व्यवस्था गरिनेछ ।

(ढ) सकारात्मक पक्षहरु :

१) लघुवित्त क्षेत्रका अनुभवी तथा दक्ष व्यक्तिहरुद्वारा स्थापित भएकोले यस लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन सक्षम तथा प्रभावकारी भएको ।

२) स्थानीय समुदायमा वित्तीय संस्थाले बनाएको अमिट छाप,

३) छिटो छरितो सेवा एवं निर्णय दिने वातावरण,

४) वित्तीय संस्थाको सञ्चालक समिति र व्यवस्थापनमा रहेको अन्तराष्ट्रिय, राष्ट्रिय तथा स्थानीय स्तरको ज्ञान र अनुभव,

५) नीतिगत पारदर्शिता र बलियो संस्थागत शुसासन,

६) सामाजिक जिम्मेवारी र दायित्व

(ण) साधारण शेयरको बिक्री खुल्ला अवधि :

यस विवरणपत्रद्वारा सार्वजनिक निष्काशन मार्फत सर्वसाधारणहरुमा जारी गरिने साधारण शेयरहरुको लागि आवेदन दिने अवधि बिक्री खुल्ला भएको मितिबाट कमिमा ४ (चार) कार्य दिन र बढीमा ३० दिन सम्म खुल्ला रहनेछ ।

२३. संचालक तथा विज्ञहरुको नाम तथा दस्तखत :

यस विवरणपत्रमा प्रकाशित तथ्य तथा विवरणहरु ठीक दुरुस्त छन, सो मा कुनै फरक परेमा हामी संचालकहरु पूर्ण रुपमा जिम्मेवार हुनेछौं भनी सही छाप गर्ने संचालकहरुको नाम तथा दस्तखत ।

सि.नं.	संचालकहरुको नाम	पद	दस्तखत
१.	श्री नरेस के.सी.	अध्यक्ष	
२.	श्री कृष्ण प्रसाद पौड्याल	संचालक	
३.	श्री केहर सिंह के.सी.	संचालक	
४.	श्री दिपेन थापा	संचालक	
५.	श्री राजेन्द्र रेग्मी	संचालक	

२४. निष्काशन तथा बिक्री प्रबन्धकले प्रस्तुत गरेको प्रतिबद्धता पत्र (ड्यू डेलिजेन्स सर्टिफिकेट) को प्रति :



NIBL ACE CAPITAL
Managing shares. Managing investments.

७८

२०७६/१/३

Ref: 2381/028/076

श्री नेपाल धितोपत्र बोर्ड
संस्थागत वित्त विभाग
जावलाखेल, नुलिस्वर

१०३

विषय : धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध बारे ।

महोदय,

गण्डकी अञ्चल, स्याङ्जा जिल्ला, भिरकोट नगरपालिका, वडा नं.१, बयरघारी ठेगाना भएको आधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणहरूका लागि जारी गर्न लागेको रु.१००/-दरको ४,००,००० (चार लाख) कित्ता साधारण शेयरहरूको निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा सेवा दिन यस कम्पनी मञ्जुर गर्दछ । सर्वसाधारणहरूलाई साधारण शेयर जारी गर्ने क्रममा धितोपत्र सम्बन्धी ऐन, २०६३ र सम्बद्ध कानूनमा भएको व्यवस्था अनुसार शेयर बिक्री वितरण गर्ने व्यवस्था मिलाइनेछ । यस निष्काशन सम्बन्धमा देहायका कुराहरु जानकारी गराउँदछौ ।

१. संगठित संस्थाको विवरणपत्रमा उल्लेख गरिएका विवरण तथा जानकारीहरु तथ्यगत, पूर्ण र सही भएको र यसबाट लगानीकर्ताहरूलाई लगानी सम्बन्धमा सही निर्णय लिन मद्दत हुने देखिन्छ । संगठित संस्थाको व्यवस्थापकीय, प्राविधिक र आर्थिक पक्षको विश्लेषणत्मक अध्ययन गर्दा संगठित संस्थाले गरेको वा गर्न लागेको व्यवसाय सम्बन्धमा हाम्रो सकारात्मक धारणा रहेको छ ।
२. धितोपत्र कारोबार नियमावली अनुसार पेश गर्नु पर्ने सम्पूर्ण कागजात र विवरणहरु प्रमाणित गरी त्यहाँ पेश गरिएको र प्रत्येकको एक/एक प्रति सार्वजनिक जानकारीको लागि यस कार्यालयमा राखिएको छ ।
३. हाम्रो विचारमा निष्काशनकर्ता कम्पनीद्वारा निष्काशित धितोपत्र, धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो ऐन अन्तर्गत बनेका नियम तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडको धितोपत्र सूचिकरण विनियमावली, २०७५ चमोजिम सूचीकरण हुन योग्य छन् ।
४. सर्वसाधारणलाई विवरणपत्र सरल तरीकाबाट वितरण गर्ने तथा अन्य जानकारी उपलब्ध गराउने सम्बन्धमा निष्काशन कम्पनी संग समन्वय गरी आवश्यक व्यवस्था मिलाइने छ ।
५. त्यस बोर्डबाट जारी गरिएको धितोपत्र निष्काशन तथा बौडफाँड निर्देशिकामा उल्लेखित सबै कुराहरु अध्ययन गरि सो निर्देशिकाको व्यवस्थाहरु संग अनुरूप हुने गरी सम्बन्धित कम्पनी/संगठित संस्थाले भरेको विवरण र दिएको जानकारी सन्तोषजनक पाएको छ ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक तर्फबाट

एनआईबिएल एस क्यापिटल लिमिटेड

नाम : कविन्द्र ध्वज जोशी

पद : नायब महाप्रबन्धक

सही :

कार्यालयको छाप :



NIBL ACE CAPITAL
Managing shares. Managing investments.
Kathmandu, Nepal

NIBL ACE CAPITAL LIMITED
एनआईबिएल एस क्यापिटल लिमिटेड

P.O. Box 23224, Lazimpat, Kathmandu
T : +977-1-4005080, 4419421, 4425280
F : +977-1-4005084

२८

२५. विवरणपत्र, वित्तीय विवरण तथा अन्य कुनै कुरामा बिज्ञले राय दिएको भए सो सम्बन्धी पत्र :

RKS & Associates

Chartered Accountants

आधिखोला लघुवित्त वित्तीय संस्था लि.,

भीरकोट १, स्याङ्जा

विषय : प्रक्षेपित वित्तीय विवरणको प्रतिवेदन

महोदय,

यहाँको अनुरोधमा हामीले सबैको आधिखोला लघुवित्त वित्तीय संस्था लि.को आ.व. २०७५/७६, २०७६/७७ र २०७७/७८ को प्रक्षेपित वित्तीय विवरणको पुनरावलोकन (Review) गरेका छौं। यस प्रतिवेदन, हाम्रो बुझाइमा, सबैको आधिखोला लघुवित्त वित्तीय संस्था लि.ले सर्वसाधारणको लागी शेयर निष्कासनको निमित्त विवरण पत्र (Prospectus) तयार पार्न प्रस्तुत गर्नेछ। संलग्न प्रक्षेपित वित्तीय विवरण निम्न कुराहरुमा आधार रहेको जानकारी गराइन्छ :

१. वित्तीय संस्थाको आर्थिक वर्ष २०७२/७३, २०७३/७४ र २०७४/७५, लेखापरिक्षण भएको वित्तीय विवरणहरु तथा आ.व. २०७५/७६ को चैत्रमसान्त सम्मको लेखापरिक्षण पूर्वको वित्तीय विवरणहरु,
२. हामीलाई जानकारी गराइएको तथा हामीले जानकारी लिएको आवश्यक सूचनाहरु,
३. वित्तीय संस्थाले अवलम्बन गरेको लेखा नीतिहरु, र
४. अनुसूची "क" मा प्रस्तुत गरिएको प्रमुख अनुमानहरु।

उपरोक्त प्रक्षेपण विगत वर्षहरुको वास्तविक आँकडा तथा आउँदो वर्षको संचालन योजनाको आधारमा वित्तीय संस्था व्यवस्थापनले तयार पारेको हो र हामीले उक्त प्रक्षेपित विवरण अनुसूची "क" मा प्रस्तुत गरिएको प्रमुख अनुमानहरु बमोजिम तयार पारिएको छ भनि प्रमाणिकरण मात्र गरेका हौं।



आर.के.एस. एण्ड एसोसियट्स
चार्टर्ड एकाउन्टेन्ट्स
मिति :
स्थान : काठमाडौं।